


प्रदेश सरकार
पर्यटन, वन तथा वातावरण मन्त्रालय
वन निर्देशनालय

डिभिजन वन कार्यालय, इलाम

कोशी प्रदेश, इलाम, नेपाल

(सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली,
२०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको)



२०८१ वैशाख १ देखि २०८१ आषाढ मसान्त सम्म सम्पादित
प्रमुख क्रियाकलापहरु

विषय सूची

१. निकायको स्वरूप र प्रकृति	2
१.१ परिचय	2
१.२ कार्यालयको उद्देश्य.....	2
१.३ कार्यालयको कार्यक्षेत्र :	2
१.४ कार्यालयको संगठन स्वरूप.....	3
२. निकायको काम, कर्तव्य र अधिकार.....	3
३. निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण	5
(क) संगठन संरचना	5
(ख) कर्मचारी संख्या	6
(ग) कार्य विवरण	6
(१) डिभिजन वन कार्यालय (डिभिजनल वन अधिकृत) को कार्य विवरण	6
(ग१) कर्मचारी प्रशासन शाखा.....	8
कर्मचारी प्रशासन शाखामा रहने विभिन्न तहका कर्मचारीहरूको कार्य विवरणहरू.....	11
(ग२) योजना तथा वन व्यवस्थापन शाखा.....	13
(ग२.१) योजना शाखामा रहने विभिन्न तहका कर्मचारीहरूको कार्य विवरण	13
(ग२.२) वन व्यवस्थापन शाखामा रहने विभिन्न तहका कर्मचारीहरूको कार्य विवरण	14
(ग३) आर्थिक प्रशासन शाखा	15
(ग४) सशस्त्र वन सुरक्षा शाखाका विभिन्न तहका सुरक्षाकर्मीहरूको कार्य विवरण	16
(ग५) सब डिभिजन वन कार्यालयहरू	17
सब डिभिजन वन कार्यालयका विभिन्न तहका कर्मचारीहरूको कार्य विवरण	18
४. निकायबाट प्रदान गरिने सेवा	20
५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी	21
६. सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि.....	21
७. निर्णय गर्ने प्रक्रिया र अधिकार	22
८. निर्णय उपर उजुरी सुन्ने अधिकारी	22
९. सम्पादन गरेको कामको विवरण	22
१०. सूचना अधिकारी र प्रमुखको नाम र पद	23
११. मुख्य मुख्य ऐन, नियम, विनियम वा निर्देशिकाको सूची	23
१२. आमदानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण	23
१३. तोकिए बमोजिमका अन्य विवरण.....	23
१४. अधिल्लो आर्थिक वर्षमा कार्यालयले सञ्चालन गरेको कार्यक्रम वा आयोजनाको विवरण	24
१५. कार्यालयको वेबसाईटको विवरण	24
१६. कार्यालयले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्भौता सम्बन्धी विवरण.....	24
१७. कार्यालयले सञ्चालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन	24
१८. कार्यालयले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना सप्रेषण गर्न तोकिएको समयवाधि.....	24
१९. कार्यालयमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण	24
२०. कार्यालयको सूचनाहरू प्रकाशनको विवरण	24
अनुसूचीहरू.....	25

सूचना सार्वजनिक गर्ने निकायको नाम : डिभिजन वन कार्यालय, इलाम ।

सूचना सार्वजनिक गरेको अवधि: २०८१।०१।०१ देखि २०८१।०३।३१

१. निकायको स्वरूप र प्रकृति

१.१ परिचय

नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०७५/०३/३२ को निर्णयबाट प्रदेश नं. १ साविक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मिति २०७८/१०/१८ बाट वन, वातावरण तथा भू संरक्षण मन्त्रालय र हाल मिति २०७९/१०/१० बाट पर्यटन, वन तथा वातावरण मन्त्रालय र मिति २०७९/११/१७ गतेको प्रदेश राजपत्रबाट कोशी प्रदेश भई मातहत रहने निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्विकृत भए अनुसार वनसँग प्रचलित सम्बन्धित ऐन, नियम, संघीय तथा प्रादेशिक वन नीतिको प्रभावकारी कार्यान्वयन गरी प्रदेश नं. १ भरिका वन क्षेत्रको दिगो विकास एवं व्यवस्थापन गर्न वन निर्देशनालय अन्तर्गत १५ डिभिजन वन कार्यालय रहने व्यवस्था गरिएको छ । डिभिजन वन कार्यालय संघीय र प्रदेश सरकारको वनसँग सम्बन्धित ऐन, नियम, नीति र निर्देशन र कार्यक्रम कार्यान्वयन गर्ने जनस्तरमा रहेको सबैभन्दा तल्लो सेवा प्रवाह र कार्यान्वयनको इकाई समेत भएकोले यसलाई **पर्यटन, वन तथा वातावरण मन्त्रालय**, कोशी प्रदेश, विराटनगरको वन क्षेत्र निकायको मेरुदण्डको रूपमा हेरिएको छ ।

डिभिजन वन कार्यालयहरूमा कामको प्रकृति, विशिष्टता, सेवा प्रवाहको आवश्यकता र उपादेयतालाई मध्यनजर गरी वन प्राविधिक, प्रशासनिक तथा सशस्त्र वन रक्षक कर्मचारीहरूको दरबन्दीको व्यवस्थापन गरिएको छ । तराई, भित्री मधेश र पहाडका जिल्लाहरूको वन क्षेत्र संरक्षणको लागि सशस्त्र वन रक्षकहरू संघीय सरकार मातहत रहेर तिनको दरबन्दी डिभिजन वन कार्यालय अन्तर्गत राखी कामकाज गर्ने व्यवस्था गरिएको छ । कोशी प्रदेश मा सशस्त्र वन रक्षकहरूको क्याम्पको समेत व्यवस्था गरिएको छ । यिनीहरूको नियुक्ती, तालिम तथा अनुगमन आदिको व्यवस्था गर्न बागमति प्रदेश चितवनको टिकौलीमा एक सशस्त्र वन रक्षक तालिम केन्द्र स्थापना गरिएको छ ।

१.२ कार्यालयको उद्देश्य

डिभिजन वन कार्यालय, इलामको मुख्य उद्देश्यहरू देहाय बमोजिम छन् :

- डिभिजन भित्रको राष्ट्रिय वनको संरक्षण, सम्बर्धन तथा सदुपयोग गर्ने ।
- डिभिजन स्तरीय संघीय र प्रदेश सरकारका वनसँग सम्बन्धित ऐन, नियम तथा नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्ने ।
- प्रचलित ऐन, नियम र नीति अनुसार सम्भाव्य सामुदायिक, कबुलियती, संरक्षित तथा धार्मिक वन क्षेत्रहरूको पहिचान, विकास एवं व्यवस्थापन गर्ने ।
- डिभिजन स्तरिय वन विकास कार्यमा जनसहभागिता परिचालन गर्दै वन निकायबाट जनतालाई प्रवाह गर्नुपर्ने सेवा सुविधा चुस्त, दुरुस्त, प्रभावकारी बनाई सवल र सक्षम वन प्रशासन कायम गर्ने ।
- डिभिजनको क्षेत्रमा निजी वन र कृषि वन प्रणालीको विकास एवं विस्तार गर्ने र आवश्यक सिप, ज्ञान र प्रविधी हस्तान्तरण गर्ने ।
- डिभिजन स्तरिय पञ्चवर्षिय एवं वार्षिक योजना तर्जुमा गरी स्विकृतीको लागि प्रदेश वन निर्देशनालयमा पेश गर्ने ।
- डिभिजन स्तरिय सरकारी तथा स्थानिय निकाय र गैरसरकारी संघसंस्थाहरूमा समन्वय विस्तार गरी स्थानीय तहका वन विकास एवं व्यवस्थापन कार्यहरू संचालन गर्ने ।
- डिभिजनमा संचालित वन विकास कार्यक्रमको प्रगती विवरणको साथै अनुगमन प्रतिवेदन वन निर्देशनालय, वन तथा भू-संरक्षण विभाग र अन्य सम्बन्धित निकायहरूमा पेश गर्ने ।
- संघीय र प्रदेश सरकारले तोकेका अन्य कार्यहरू गर्ने गराउने ।

१.३ कार्यालयको कार्यक्षेत्र :

- वन विकास तथा व्यवस्थापन सम्बन्धि संघीय र प्रदेश सरकारका ऐन, नियम, नीति र निर्देशन कार्यान्वयन गर्ने ।
- वन संरक्षण एवं सम्बर्धन सम्बन्धि ऐन, नियम र नीति तर्जुमा, संशोधन/परिमार्जन गर्न वन निर्देशनालय मार्फत प्रदेश मन्त्रालय र वन तथा भू-संरक्षण विभागलाई सहयोग गर्ने ।

- डिभिजन स्तरिय वन विकास सम्बन्धि योजना तथा कार्यक्रम तर्जुमा एवं कार्यान्वयन गरी अन्य सरोकारवाला निकायहरूसँग समन्वय विस्तार गरी कार्यक्रम संचालन गर्ने ।
- निजी वन र कृषि वन वाली विकास एवं व्यवस्थापन गर्न सरोकारवालालाई आवश्यक प्राविधिक सुभावा सल्लाह दिने ।
- वन व्यवस्थापन, गणस्तरीय नर्सरी एवं विरुवा उत्पादन, वृक्षारोपण, जैविक विविधता तथा वातावरण संरक्षण सम्बन्धि जानकारी सर्वसाधारणलाई उपलब्ध गराई वन व्यवस्थापन कार्यमा जनसहभागिता परिचालन गर्ने ।
- दिगो वन व्यवस्थापनको लागि कार्यक्रम तर्जुमा गरी वन निर्देशनालयमा पेश गर्ने र स्वीकृत भइ आएपछि कार्यान्वयन गर्ने ।
- वन अपराधसँग सम्बन्धित अभियुक्तहरूको लागि सरल र सुविधाजनक एवं मापदण्ड अनुसारको हिरासत व्यवस्थापन गर्ने गराउने ।

१.४ कार्यालयको संगठन स्वरूप

प्रदेश नं. १ को साविक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय हाल वन, वातावरण तथा वातावरण मन्त्रालयको स्विकृत संगठन तथा व्यवस्थापन प्रतिवेदन, २०७५ अनुसार डिभिजन वन कार्यालय, इलामको संगठन स्वरूप निम्नानुसार रहेको छ :

- १) कार्यालय प्रमुख (डि.व.अ. १)
- २) योजना तथा वन व्यवस्थापन शाखा (स.व.अ. ३, रेञ्जर १, फरेष्टर २, वन रक्षक १)
- ३) कर्मचारी प्रशासन शाखा (ना.सु. १, खरिदार १, ह.स.चा. २, का.स. २, चौकीदार १)
- ४) सब डिभिजन वन कार्यालयहरू (स.व.अ. १०, वन रक्षक ४०)
- ५) आर्थिक प्रशासन शाखा (लेखापाल १)
- ६) सशस्त्र वन सुरक्षा शाखा (हवल्दार १, स.व.र. ४)

२. निकायको काम, कर्तव्य र अधिकार


- वन नियमावली २०७९ ले आफ्नो क्षेत्र भित्र पर्ने सरकारद्वारा व्यवस्थित वनको पञ्चवर्षिय वन व्यवस्थापन कार्ययोजना तयार गरी वन तथा भू-संरक्षण विभागबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याउने, सामुदायिक वन, धार्मिक वन, कबुलियती वनको कार्ययोजना तयारीमा प्राविधिक सहयोग उपलब्ध गराउने । सामुदायिक वन कार्ययोजना तयारीमा प्राविधिक सहयोग गरी वन उपभोक्ता समुहलाई हस्तान्तरण गरी कार्यान्वयनमा सहजीकरण सम्बन्धी कार्यहरू ।
- आ.व. अनुसारका स्वीकृत वार्षिक कार्यक्रमहरू (प्रदेश सरकार तर्फको तथा शसत अनुदान तर्फको गरी) को कार्यान्वयन सम्बन्धी कार्यहरू । चालु आ.व. का कार्यक्रमहरूको सूचि तथा वार्षिक लक्ष्य तथा पहिलो त्रैमासिक प्रगति अनुसूची-२ मा व्यवस्था गरिएको छ ।
- वन ऐन तथा नियमावलीमा भएको व्यवस्था अनुरूपका वन क्षेत्रको संरक्षणका कार्यहरू ।
- वन क्षेत्रबाट हुन सक्ने चोरीनिकाशी नियन्त्रणमा गस्ती परिचालन सम्बन्धी कार्यहरू ।
- सामुदायिक वन उपभोक्ता समुहलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराई सा.व. तथा सा.व.उ.स.को व्यवस्थापन सम्बन्धी कार्यहरू ।
- घाइते वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गर्दै वन्यजन्तुको चोरी शिकारी नियन्त्रण सम्बन्धी कार्यहरू ।
- वन पैदावार, जग्गा अतिक्रमण तथा वन्यजन्तु चोरी शिकारी सम्बन्धी मुद्दाको न्याय निरुपण सम्बन्धी कार्यहरू ।
- विरुवा उत्पादन तथा खाली जग्गामा वृक्षारोपण सम्बन्धी कार्यहरू ।
- वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०७४ बमोजिमको राहत उपलब्ध गराउन फिल्ड स्तरको जाँचबुझ तथा समितिको बैठक राखी वन निर्देशनालयमा सिफारीस गर्ने कार्यहरू ।
- वन डहेलो नियन्त्रण सम्बन्धमा जिल्ला स्तरमा रहेको सेना, प्रहरी, नागरीक समाज लगायतको समन्वयन तथा सहभागिता सम्बन्धी कार्यहरू ।
- राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्रको जग्गा उपलब्ध गराउने मापदण्ड अनुसारका कार्यहरूमा प्राविधिक सहयोग तथा समन्वय सम्बन्धी कार्यहरू ।
- संघिय मन्त्रालय, विभाग, प्रदेश मन्त्रालय तथा वन निर्देशनालयबाट भए गरेको निर्देशन, परिपत्र अनुरूपका अन्य कार्यहरू ।

अन्य जिम्मेवारीहरु :

- जिल्लामा रहेको वन क्षेत्रको अनुगमन तथा व्यवस्थापन कार्यमा सहजीकरण तथा समन्वय ।
- निजी वनको विकास तथा व्यवस्थापनमा सहयोग ।
- गैरकाष्ठमा आधारीत उद्योग स्थापना तथा अनुगमनमा कार्यमा नियमन ।
- वन्यजन्तुको चोरी शिकारी तथा निकासीमा न्यूनिकरणका उपायहरु अवलम्बन ।
- वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रण तथा न्यूनिकरण सम्बन्धी कार्यक्रम बनाई कार्यान्वयन ।
- अन्य विभाग तथा मन्त्रालयबाट भएका निर्देशनको कार्यान्वयन ।

३. निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण
(क) संगठन संरचना

डिभिजन वन कार्यालय, इलामको स्वीकृत संगठन संरचना



(ख) कर्मचारी संख्या

सि.नं.	पद	श्रेणी/तह	स्विकृत दरवन्दी	स्थायी पदपुर्ती	रिक्त पद संख्या	केन्दबाट पदपुर्ती	करार पदपुर्ती	जम्मा पदपुर्ती	कैफियत
१	डिभिजनल वन अधिकृत	अधिकृत नवौं/दशौं (प्रा.)	१	१	०	०	०	१	
२	वन अधिकृत	अधिकृत सातौं/आठौं (प्रा.)	१३	८	६	०	०	८	२ जना अध्ययन विदा
३	नायव सुब्बा	सहायकस्तर पाचौं/अ. छैठौं (प्रा.)	१	१	०	०	०	१	
४	रेञ्जर	सहायकस्तर पाचौं/अ. छैठौं (प्रा.)	१	१	०	०	०	१	
५	लेखापाल	सहायकस्तर पाचौं/अ. छैठौं (प्रा.)	१	१	०	०	०	१	
६	कम्प्युटर अपरेटर	सहायकस्तर पाचौं	०	०	०	०	१	१	कार्यबोझको आधारमा
७	फरेष्टर	सहायकस्तर चौथो/पाचौं (प्रा.)	१०	९	१	०	०	९	१ जना अध्ययन विदा
८	खरिदार	सहायकस्तर चौथो/पाचौं	१	१	०	०	०	१	
९	वन रक्षक	श्रेणीविहिन	४१	३१	११	०	३	३४	
१०	कार्यालय सहयोगी	श्रेणीविहिन	२	२	०	०	०	२	
११	ह.सवारी चालक	श्रेणीविहिन	२	१	१	०	१	२	
१२	चौकिदार	श्रेणीविहिन	१	०	१	०	०	०	
१३	जमदार	रा.प.अनं.दि. (प्रा.)	१	०	१	३	०	३	
१४	सशस्त्र वन रक्षक	श्रेणीविहिन	४	०	४	९	०	९	
	कुल जम्मा		७९	५६	२५	१२	५	७३	

नोट : यस डिभिजन वन कार्यालय अन्तरगत कार्यरत कर्मचारीहरूको नामावली अनुसूची-१ मा व्यवस्था गरिएको छ

(ग) कार्य विवरण

(१) डिभिजन वन कार्यालय (डिभिजनल वन अधिकृत) को कार्य विवरण

वन निर्देशकको निर्देशन र सुपरिवेक्षणमा रही डिभिजन वन कार्यालयको डिभिजनल वन अधिकृतको हैसियतले आफु खटिएको डिभिजन वन कार्यालयको क्षेत्र अन्तर्गतको वनको व्यवस्थापन, संरक्षण, सम्बर्धन, सदुपयोग सम्बन्धी सम्पूर्ण कार्य सम्पादन, जवाफदेहिता वहनका साथै कार्यालयको प्रशासन, कर्मचारी व्यवस्थापन र आर्थिक प्रशासन सञ्चालनको जिम्मेवारी वहन गरी कार्यालयको लक्ष्य तथा उद्देश्य प्राप्तिको गि डिभिजनल वन अधिकृतको कार्य विवरण निम्न अनुसार रहेका छन् :

- दैनिक रुपमा कार्यालय प्रशासन संचालन गर्ने गराउने ।
- डिभिजन अन्तरगतको मौजूदा वन क्षेत्रको उचित संरक्षण, सम्बर्धन तथा उपयोगको व्यवस्थापन मिलाउने ।

- वन अतिक्रमण, वन पैदावारको चोरी निकासी, वन्यजन्तु चोरी शिकारी तथा वन डढेलो र अन्य वनजन्य अपराध नियन्त्रणको उचित व्यवस्था मिलाउने ।
- मातहतका कर्मचारीहरु (डिभिजन र सब डिभिजन वन कार्यालय) लाई आवश्यक निर्देशन, सल्लाह सुझाव प्रदान गर्ने ।
- मातहतका कर्मचारीहरुलाई उचित किसिमले परिचालन गरी स्वीकृत वार्षिक कार्यक्रमको लक्ष्य प्रगति हासिल गर्ने गराउने व्यवस्था मिलाउने ।
- मातहतका कर्मचारीहरुले गरेका कार्यहरुको नियमित अनुगमन गरी समय मै आवश्यक पृष्ठपोषण उपलब्ध गराउने ।
- डिभिजन वन कार्यालयको पञ्चवर्षिय वन व्यवस्थापन कार्ययोजना लगायतका रणनीतिक योजनाहरु तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गराउने ।
- तालुक कार्यालयहरुबाट प्राप्त निर्देशनको पालना गर्ने गराउने ।
- वन ऐन (संघ र प्रदेश), नियमावली लगायत वन वातावरण, जैविक विविधता सँग सम्बन्धित अन्य ऐन, नियमावली, मार्गदर्शन, कार्यविधीमा व्यवस्था भए बमोजिम कार्य गर्ने गराउने ।
- डिभिजन क्षेत्र भित्रका सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन, कबुलियती वन, धार्मिक वन को दिगो वन व्यवस्थापन कार्ययोजना तयार गर्ने र सोको कार्यान्वयन गर्ने गराउने ।
- सामुदायिक वन, धार्मिक वनको कार्ययोजना तयारी र नवीकरण गर्ने गराउने ।
- सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन, निजी वन तथा निजी आवादीबाट काठ, दाउरा तथा अन्य गैहृकाष्ठ वन पैदावारको दिगो संकलन र वन पैदावार विक्रि वितरण गरी गराई वन पैदावार आपूर्तिको व्यवस्था सहज तुल्याउने र राजश्व संकलनमा सहयोग गर्ने गराउने ।
- खाली रहेका उपयुक्त जग्गाहरुको पहिचान गरि गराई वृक्षारोपण गर्ने र प्राकृतिक वन पुनर्स्थापना गर्ने गराउने ।
- सम्भावित सरकारद्वारा व्यवस्थित वन तथा सामुदायिक वनहरुमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने गराउने ।
- वन क्षेत्रमा जडिबुटी खेती विस्तार, पर्यापर्यटन प्रवर्द्धन, सिमसार क्षेत्र संरक्षण तथा व्यवस्थापनको सम्भाव्यता अध्ययन गरी कार्यक्रम कार्यान्वयन गर्ने गराउने ।
- कृषि वन प्रवर्द्धन तथा वन पैदावारमा आधारित उद्यमशिलता प्रवर्द्धनको सम्भाव्यता अध्ययन गरी कार्यक्रम कार्यान्वयन गर्ने गराउने ।
- स्वीकृत वार्षिक कार्यक्रमको गुणस्तरीय कार्यान्वयन गर्ने गराउने ।
- कार्यालयको आर्थिक प्रशासन संचालन गर्ने, आर्थिक अनुशासन कायम राख्ने र बेरुजू फछ्यौट गर्नुका साथै चालु आ.व. मा शुन्य बेरुजू कायम गर्ने गराउने ।
- अर्धन्यायिक निकायको रूपमा रहेको डि.व.का.को प्रमुखको हैसियतले समयमै न्याय निरूपणको काम गरी गराई कार्यालयमा फछ्यौट हुन बाँकि रहेका पुराना मुद्दालाई प्राथमिकताका साथ फछ्यौट गर्ने र अन्य मुद्दाहरु समेत कानूनी रीत पु-याई छिटो छरितो ढङ्गबाट फछ्यौट गर्ने । मुद्दा सम्बन्धी प्रगति विवरण सम्बन्धित कार्यालयहरुमा पठाउने ।
- तालुक कार्यालयहरुबाट माँग भएका वा डिभिजन वन कार्यालयबाट नियमित पठाउनु पर्ने विवरणहरु जस्तै : स्वीकृत वार्षिक कार्यक्रमको मासिक तथा चौमासिक प्रगति, वित्तीय प्रगति, वन पैदावार संकलन तथा विक्री वितरण विवरण, मुद्दा विवरण, वन अतिक्रमण तथा डढेलो नियन्त्रणका प्रयासहरु, वन तथा वन्यजन्तु हानी नोक्सानी लगायतका विवरणहरु तोकिएको समय भित्रै पठाउने । कार्यालयको इमेलको नियमित रूपमा संचालनको व्यवस्था मिलाउने । तालुक कार्यालयले माँग गरेको जवाफ तोकिएको समयमै उपलब्ध गराउने ।
- वन पैदावारमा आधारित लघु वन उद्यमहरुको स्थापना, संचालन, व्यवस्थापन, कच्चा पदार्थको आपूर्ति, अनुगमन र विकासको कार्यमा सहजीकरण गर्ने गराउने ।

- कार्यालयबाट सेवाग्राहीहरूलाई छिटो छरितो रूपमा सेवा प्रवाहको व्यवस्था मिलाउने ।
- सरोकारवाला निकायहरूसँग समन्वय गरी वनको संरक्षण, सम्बर्धन तथा व्यवस्थापनका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने ।
- कर्मचारीहरूको नियमित बैठक तथा सार्वजनिक सुनुवाई समेत सञ्चालन गरी वनको संरक्षण, सम्बर्धन तथा व्यवस्थापनका विषय उपर छलफल, अन्तरकृया गरी समस्या तथा गुनासोको उचित व्यवस्थापन गर्ने गराउने ।
- परेका उजुरी समयमै छानविन गरी गराई सम्बन्धित निकायहरूमा समयमै जानकारी गराउने
- कार्यालय तथा मातहतका कर्मचारीहरूको उचित व्यवस्थापन मिलाउने । कर्मचारीहरूलाई आफ्नो कार्य विवरण अनुसार कार्य सञ्चालन गर्न प्रोत्साहन गर्ने । राम्रो कार्य गर्ने कर्मचारीहरूलाई पुरस्कृत गर्ने र नगर्नेलाई नियमानुसार दण्डित गर्ने । कर्मचारीहरूको कार्य सम्पादन मूल्यांकन गर्ने । कर्मचारीहरूको वृत्ति विकासको उचित व्यवस्था मिलाउने । कार्यालयको चल, अचल सम्पत्तिको संरक्षणको व्यवस्था मिलाउने । कार्यालयको समुचित व्यवस्थापन मिलाउने ।
- वन पैदावार स्थानान्तरणका लागि आवश्यक पर्ने विभिन्न प्रयोजनको टाँचा बुझी सुरक्षित साथ राख्ने र प्रयोजन खुलाएर अभिलेख राखी भरपाई गराई खटिएका सम्बन्धित ओहदा पुगेका कर्मचारीहरूलाई टाँचा बुझाउने ।
- आफ्नै पहलमा वन संरक्षण, सम्बर्धन, विकास तथा सदुपयोग सम्बन्धी नविनतम सृजनात्मक कार्यहरू पहिचान गरी सञ्चालन गर्ने ।
- निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली २०५० तथा प्रचलित विभागीय नीति निर्देशन बमोजिम अनुशासन तथा आचरण पालना गर्ने गराउने ।
- माथि नपरेका प्रदेश सरकार, कार्य विभाजन नियमावली २०७४ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्य जिम्मेवारीमा रहेका वन क्षेत्रसँग सम्बन्धित शहरी वन, सिमसार, चरण क्षेत्र, जलवायु परिवर्तन, वातावरण संरक्षण, कार्वन तथा रेड, वन क्षेत्र अनुसन्धान र प्रचार प्रसार, वन क्षेत्रको जग्गा अन्य प्रयोजनमा उपयोग र अनुगमन, वन क्षेत्र भित्रको नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा), संरक्षण क्षेत्र बाहिर वन्यजन्तु संरक्षण र व्यवस्थापन, वन्यजन्तुबाट भएको क्षतिको राहत आदि विषयमा मन्त्रालय, निर्देशनालय तथा निर्दिष्ट कार्यक्रमले तोकिएका जिम्मेवारीहरू पूरा गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने ।

डिभिजन वन कार्यालय अन्तर्गतका शाखा र सब डिभिजन वन कार्यालयहरूका कार्य विवरणहरू :

- (ग१) कर्मचारी प्रशासन शाखा
- (ग२) योजना तथा वन व्यवस्थापन शाखा
- (ग३) आर्थिक प्रशासन शाखा
- (ग४) सशस्त्र वन सुरक्षा शाखा
- (ग५) सब डिभिजन वन कार्यालयहरू

(ग१) कर्मचारी प्रशासन शाखा

यस शाखाले कर्मचारी प्रशासन तथा कार्यालय व्यवस्थापन, वन मुद्दा, स्टोर व्यवस्थापन, सरकारी सम्पत्तिको सुरक्षा र सम्भार, खरीद इकाइ गठन तथा संचालन लगायतका कार्यहरू निम्न बमोजिम जिम्मेवारी निर्वाह गर्नेछ :

(ग१.१) कर्मचारी व्यवस्थापन

- दैनिक सामान्य कर्मचारी प्रशासन संचालन गर्ने : कर्मचारीहरूलाई योग्यता, क्षमता, अनुभव, ज्ञान, सीप र रुचीको आधारमा तहगत जिम्मेवारी तोकन कार्यालय प्रमुखलाई सहयोग गर्ने । कर्मचारीको आन्तरिक सरुवा, पदस्थापना गर्ने र कर्मचारीको वृत्ति विकासको लागि कानून अनुसार आवश्यक व्यवस्था गर्ने ।
- कर्मचारी पदपूर्तिका लागि माँग गरी पठाउने ।
- कर्मचारीलाई तोकिएको जिम्मेवारी पूरा गरे नगरेको अनुगमन गर्ने ।

- कर्मचारीहरू कार्यालय समयमा आउने, कार्यालय समयमा कुनै कामको लागि कार्यालय बाहिर जाँदा लगबुकमा जनाई कार्यालय प्रमुख वा तोकिएको अधिकारीको स्विकृती लिएर जाने व्यवस्था मिलाउने
- कर्मचारीहरूको हाजिरी, बिदाको अभिलेख, आगन्तुक पुस्तिकाको अभिलेख दुरुस्त राख्ने ।
- उत्कृष्ट काम गर्ने कर्मचारी वा तोकिएको जिम्मेवारी उचित समयमा पूरा गर्ने कर्मचारीहरूको निष्पक्ष मूल्यांकन गरी प्रोत्साहन स्वरूप पुरस्कारको लागि सिफारिस गर्ने ।
- तोकिएको जिम्मेवारी समयमा पूरा नगर्ने, कार्य सम्पादनमा लापवाही गर्ने कर्मचारीलाई कानून अनुसार कारवाही गर्न सिफारिस गर्ने ।
- कर्मचारीको खाजा समय निर्धारण गरी सेवाग्राहीले समेत देख्ने गरी सूचना टाँस गर्ने व्यवस्था मिलाउने ।
- कर्मचारीलाई कामको जिम्मेवारी तोक्दा निज भन्दा एकतह माथिको कर्मचारी सँग जवाफदेही हुने व्यवस्था मिलाउने ।
- कार्यालय प्रमुख, एकअर्को शाखामा कार्यरत कर्मचारी विच आपसी सहयोग र समन्वय कायम राख्ने व्यवस्था मिलाउने ।
- प्रचलित ऐन कानून बमोजिम तोकिएको निकाय प्रति उत्तरदायी भै कार्य सम्पादन गर्ने व्यवस्था मिलाउने ।

(गप.२) कार्यालय व्यवस्थापन

- कार्यालयको नागरिक बडापत्र तयारी तथा अद्यावधिक गरी राख्ने, सुभाब पेटीका, सेवाग्राही सहयता कक्ष, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था मिलाउने ।
- कार्यालयमा कर्मचारीलाई कामको जिम्मेवारी तोक्दा निजलाई कार्य सम्पादन गर्न आवश्यक कार्यकक्ष, विद्युतीय उपकरण आदिको उचित व्यवस्था मिलाउने ।
- कार्यालयमा आवश्यक फर्निचर, मेशिनरी औजार, मसलन्द सामानहरू, डिजिटर डिस्प्ले बोर्ड, खानेपानीको उचित व्यवस्था मिलाउने ।
- कार्यालयमा सेवाग्राही प्रवेश गर्दा सजिलै देखिने गरी सोधपुछ कक्ष, आदिको व्यवस्था गर्ने ।
- कार्यालय प्रमुख, सबै शाखा प्रमुख तथा कर्मचारीहरू बीच समन्वय हुन सक्ने गरी कार्यकक्षको व्यवस्था मिलाउने ।
- सवारी साधनहरूको उचित समयमा मर्मत सम्भारको व्यवस्था मिलाउने ।
- कार्यालयको सरसफाई, रंगरोगन, विद्युत, पानीको आपूर्ति र आन्तरिक सजावटको व्यवस्था गर्ने ।
- तालुक र मातहतका निकायहरू तथा अन्य सबै सरकारी तथा गैरसरकारी निकायहरू बीच समन्वयात्मक वातावरणमा काम गर्ने व्यवस्था गर्ने ।

(गप.३) वन प्रशासन

- वन तथा वन पैदावारको सुरक्षाको उचित व्यवस्था मिलाउने ।
- वन संरक्षणको योजना तयारी र सो अनुसार गस्ती परिचालन गर्ने ।
- तोकिएको जिम्मेवारी पूरा गर्नेलाई पुरस्कृत र नगर्ने कर्मचारीलाई कारवाहीको व्यवस्था मिलाउने ।
- वन सुरक्षाको लागि आवश्यक सूचना, उपकरण तथा पूर्वाधार प्राप्तीको व्यवस्था मिलाउने ।
- विभिन्न उजुरीहरू छानवीन गरी वा गर्न लगाई समयमै अनुसन्धान कार्य सम्पन्न गरी गराई सम्बन्धित निकायमा छानवीनको व्यहोराको जानकारी पठाउने ।
- आवश्यकता अनुसार कर्मचारी बैठक संचालन गर्ने ।

(गप.४) वन मुद्दा

- वन अपराधको घटना छानवीन र अनुसन्धान गर्न उपयुक्त अनुसन्धान अधिकृत तोकन कार्यालय प्रमुखलाई सहयोग गर्ने ।

- अनुसन्धान अधिकृतले डिभिजन वन कार्यालयमा दायर गर्नुपर्ने वन पैदावार हानी नोक्सानी गरेको तथा वन्यजन्तु चोरी शिकारी सम्बन्धी मुद्दाहरूको अनुसन्धानको सिलसिलामा पक्राउ प्रतिवादीहरूलाई थुनामा राख्दा कानून बमोजिमको म्याद सम्म थुनामा राख्न डिभिजनल वन अधिकृतबाट म्याद थप गराई सोको अभिलेख राख्ने ।
- अनुसन्धान अधिकृतले डिभिजन वन कार्यालयमा दायर गर्नुपर्ने वन अपराध सम्बन्धी (वन पैदावार हानी नोक्सानी तथा वन्यजन्तु चोरी शिकारी सम्बन्धि) मुद्दाहरूको अनुसन्धान पुरा गरी सरकारी वकीलबाट निर्णय गराई आफ्नो राय सहितको अभियोगपत्र साथ दायर हुन आउने मुद्दाहरू कानून बमोजिम दायर गर्ने ।
- डिभिजन वन कार्यालयमा दायर हुन आउने मुद्दाहरूमा पक्राउ प्रतिवादीहरूसँग डिभिजनल वन अधिकृतको रोहवरमा बयान लिने ।
- बयान लिई डिभिजनल वन अधिकृतबाट भएको थुनछेक आदेश अनुसार प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने भएमा प्रतिवादीलाई थुनामा राख्न पठाउने । धरौटी तोकिएकोमा धरौटी वा नगद जायजैथा लिई प्रतिवादीहरूलाई पूर्पक्षको लागि तारेखमा राख्ने, धरौटी बुझाउन नसक्ने प्रतिवादीहरूलाई नियमानुसार सिधाखाना पाउने गरी थुनामा राख्न पठाई सो को अभिलेख राख्ने ।
- प्रतिवादीहरूले राखेको धरौटी नियमानुसार बैंक दाखिला गर्ने व्यवस्था मिलाउने ।
- फरार प्रतिवादीहरूको घर ठेगानामा कानून बमोजिम समाह्वान पत्र जारी गरी म्याद तामेल गर्न पठाउने ।
- धरौटी बुझाउने प्रतिवादीहरूलाई तारेखमा राख्ने, तारेख पर्चा १ प्रति प्रतिवादीलाई दिई सो को अभिलेख राख्ने ।
- तारेखमा रुजु हाजिर हुने र तारेख गुजार्ने प्रतिवादीहरूको अभिलेख राख्ने ।
- वादीको तर्फबाट अभियोगकर्ता साक्षी एवं सर्जमिनका मानिसहरूसँग बकपत्र गराउने ।
- पुर्पक्षको क्रममा बुझ्नु पर्ने सबै प्रमाण बुझी अंग पुरा भएका मिसिलहरू फैसलाको लागि पेशी तोकन डिभिजनल वन अधिकृतसँग समन्वय गर्ने ।
- पेशी तोकिएको मुद्दाहरूको जानकारी जिल्ला सरकारी वकील कार्यालयमा दिने र पेशीको दैनिक तथा साप्ताहिक सूची कार्यालयको सूचना पाटीमा राख्ने ।
- पेशी तोकिएका मुद्दाहरूमा भएका सबै प्रतिवादीहरूलाई पेशीको जानकारी दिने ।
- फैसलाको लागि मिसिलहरू तोकिएको दिन डिभिजनल वन अधिकृतको इजलासमा पेश गर्ने ।
- डिभिजनल वन अधिकृतको राय अनुसार विभिन्न मुद्दाहरूको फैसला तयार गर्ने, फैसला उतार गरी जिल्ला सरकारी वकील कार्यालयमा पठाउने, फैसलाको प्रतिलिपी वादी तथा प्रतिवादीहरूलाई उपलब्ध गराउने ।
- पुनरावेदन परे मिसिल सम्बन्धित अदालतमा पठाउने, नपरे लगत कट्टा गरी सुरक्षित राख्ने ।
- फैसला कार्यान्वयन, कैद, र दण्ड जरिवाना रकम असुली तथा पुनरावेदनको म्याद सकिएपछि धरौटी फिर्ता दिनु पर्ने भएमा सो को अभिलेख तथा धरौटीबाट असूल उपर गर्नुपर्ने दण्ड जरिवाना सदरस्याहा गर्न आर्थिक प्रशासन शाखामा पठाउने ।
- प्रतिवादीहरूलाई ठहर भएको दण्ड जरिवाना रकम असूल गरी राजश्व दाखिला गर्ने ।
- मुद्दा फैसला हुँदा विगो जफत हुने ठहर भएमा नियमानुसार लिलाम विक्रि गरी प्राप्त रकम राजश्व दाखिला गर्ने ।
- डिभिजनल वन अधिकृतको निर्देशन अनुसारका अन्य कामहरू गर्ने ।
- कुनै माथिल्लो निकाय, जिल्ला तथा उच्च अदालतबाट मुद्दाको निरीक्षण हुँदा आवश्यक लगत तथा विवरणहरू पेश गर्ने ।
- वन अपराध तथा वन्यजन्तु चोरी शिकारी सम्बन्धि मुद्दाहरूको मासिक, चौमासिक तथा वार्षिक विवरण तयार गर्ने ।

- वार्षिक मुद्दाको फेहरिस्त तयार गरी तोकिएको निकायमा जाहेरी गर्ने ।

कर्मचारी प्रशासन शाखामा रहने विभिन्न तहका कर्मचारीहरूको कार्य विवरणहरु :

पद : अधिकृत

तह : अधिकृतस्तर छैठौं

कार्यक्षेत्र : डिभिजन वन कार्यालय

- कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापन शाखा प्रमुख भई कामकाज गर्ने ।
- कार्यालयमा विभिन्न शाखा/फाँटमा रहने कर्मचारीहरूको व्यवस्था मिलाउने ।
- कर्मचारीहरूको हाजिरी, बिदाको अभिलेख दुरुस्त राख्ने व्यवस्था मिलाउने ।
- कार्यालयमा दरबन्दी अनुसार कार्यालय प्रमुखसँगको समन्वय र निर्देशन अनुसार कर्मचारीहरूको फाँट विभाजन गरी जिम्मेवारी तोक्ने ।
- रिक्त पदहरूमा पदपूर्तिका लागि कार्यालय प्रमुखसँग समन्वय गरी सरोकारवाला तालुक निकायमा जानकारी दिने र आवश्यकता अनुसार प्रचलित कानून बमोजिम लोक सेवा आयोगमा माँग गर्ने ।
- कुनै कर्मचारीले आचरण विपरित कार्य गरेमा कार्यालय प्रमुखसँग समन्वय गरी प्रचलित कानून बमोजिम कारवाहीको प्रकृया अगाडि बढाउने ।
- कर्मचारी प्रशासन, कार्यालय व्यवस्थापन सम्बन्धि अन्य कार्यहरूमा नीतिगत निर्णय गर्न कार्यालय प्रमुखलाई सहयोग गर्ने ।
- कार्यालय प्रमुखसँग समन्वय गरी सूचना अधिकारी तोक्ने व्यवस्था मिलाउने ।
- सबै शाखा/फाँटहरूमा कार्यालयको कार्य सम्पादनमा आपसी सहयोग र समन्वय गर्ने ।
- कार्यालयको सरसफाई, आन्तरिक सजावट, कार्यकक्ष, सवारी साधन, फर्निचर एवं उपकरणहरूको संरक्षण, हेरचाह, मर्मत सम्भार आदि कार्यको लागि सम्बन्धित कर्मचारीहरूलाई जिम्मेवारी तोक्ने ।
- उपभोक्ता समुह, गैरसरकारी संस्था, कर्मचारीहरूलाई विभिन्न वन तथा वातावरण सम्बन्धि तालिम, गोष्ठी, अन्तरक्रिया, छलफल, बैठक संचालन गर्ने गराउने ।
- सवारी अनुमति (पास) लिनुपर्ने भए सो को व्यवस्था मिलाउने ।
- खरीद योजना इकाई गठन गरी आवश्यकता अनुसार कार्यालय संचालन र वन व्यवस्थापनका सामग्रीको खरीद योजना बनाई सो अनुसार कार्य गर्ने गराउने ।
- डि.व.का. का अन्य शाखा एवं सबै डिभिजन वन कार्यालयहरूसँग समन्वय गरी समयमै कार्यक्रम संचालन गर्ने ।
- पर्न आएका गुनासो एवं उजुरीको छानवीन गर्ने गराउने ।
- कानूनमा उल्लेखित यस पदलाई तोकिएका अन्य कार्यहरू गर्ने ।

पद : सहायक, खरिदार

तह : पाँचौं, चौथो

कार्यक्षेत्र : डिभिजन वन कार्यालय

- कर्मचारी प्रशासन/कार्यालय व्यवस्थापन कार्यमा सहयोग गर्ने ।
- कर्मचारीहरूको हाजिरी, बिदा, भ्रमण अभिलेख दुरुस्त राख्ने ।
- कार्यालयको जिन्सी सामानहरूको संरक्षण, मर्मत सम्भार, रेखदेख र सो को अभिलेख व्यवस्थापन गर्ने
- वन अपराधसँग सम्बन्धित मुद्दाहरूको दायरी, फछ्यौट, फैसला कार्यान्वयन सम्बन्धि काममा डिभिजनल वन अधिकृतलाई सहयोग गर्ने र सो फाँटमा रही कार्य सम्पादन गर्ने ।
- कर्मचारीलाई कानूनी सल्लाह दिने ।

- कार्यालयको दर्ता/चलानी/जनसम्पर्क र सोधपुछ कक्षको काम गर्ने, गराउने ।
- माथिल्लो तहको कर्मचारी/कार्यालय प्रमुख/अन्य शाखा प्रमुखहरुको निर्देशन अनुसार आपसी सहयोग र समन्वयमा रही कार्य सम्पादन गर्ने ।
- कार्यालयको सरसफाई, आन्तरिक सजावट, रंगरोगनको व्यवस्था मिलाउने ।
- कार्यालयमा विद्युत अवरोध भएको समयमा कार्य सम्पादन गर्न बाधा नपर्ने गरी वैकल्पिक विद्युतको व्यवस्था मिलाउने ।
- सुभाव पेटिकामा पर्न आएका सुभाव, गुनासो, उजुरीहरु कार्यालय प्रमुखलाई उचित समयमा जानकारी गराउने ।
- प्रचलित कानूनमा प्रशासन सहायकले सम्पादन गर्ने भनि तोकिएका अन्य कामहरु सम्पादन गर्ने ।
- कार्यालय सुरक्षाको लागि सुरक्षा पालो पहरा तोकि सुरक्षामा खटिएका कर्मचारीहरुको जानकारी कार्यालय प्रमुखलाई दिने ।
- कार्यालय समयमा कर्मचारीहरु बाहिर जानुपर्दा लगबुकमा जनाएर जाने व्यवस्था मिलाउने ।
- कानूनमा उल्लेखित यस पदलाई तोकिएका अन्य कार्यहरु गर्ने ।
- माथिल्लो निकायबाट लिए अह्राएको कार्य गर्ने ।

पद : हलुका सवारी चालक

श्रेणी : श्रेणी विहीन

कार्यक्षेत्र : डिभिजन वन कार्यालय

- सवारी साधनको सुरक्षा, रेखदेख र सरसफाई गर्ने ।
- सवारी साधनको मर्मत सम्भार गरी/गराई ठीक दुरुस्त र चालु अवस्थामा राख्ने ।
- सवारी साधनको विमा/नवीकरण गराई राख्ने ।
- वन गस्ती, वन अपराध नियन्त्रण कार्यमा सहयोग गर्ने ।
- आफूभन्दा माथिल्लो कर्मचारीहरुले लगाएको अह्राएको कार्य गर्ने ।

पद : कार्यालय सहयोगी

श्रेणी : श्रेणी विहीन

कार्यक्षेत्र : डिभिजन वन कार्यालय

- कार्यालय प्रमुख, अन्य शाखा प्रमुख तथा कर्मचारीहरुले तोकिएको फाँटमा रही सहयोग गर्ने ।
- नियमित रुपमा कार्यालय खोल्ने र बन्द गर्ने, उचित सरसफाई गर्ने र सो को व्यवस्था मिलाउने ।
- कार्यालयमा खानेपानी, बत्तीको नियमित रेखदेखको व्यवस्था गर्ने ।
- सबै शाखामा कार्यरत कर्मचारीहरुले लगाएको कामहरु सम्पादन गर्ने ।
- कार्यालयबाट अन्य कार्यालय/व्यक्तिहरूसँग पत्राचार हुँदा सो कार्यालय/व्यक्तिलाई पत्र बुझाई सो को निस्खा कार्यालयमा ल्याउने ।
- कार्यालय सहयोगीले सम्पादन गर्ने भनी प्रचलित कानूनमा तोकिएका सबै कामहरु गर्ने ।

पद : चौकीदार

श्रेणी : श्रेणी विहीन

कार्यक्षेत्र : डिभिजन वन कार्यालय

- कार्यालयको सुरक्षाको काम गर्ने ।
- आफु ड्युटीमा खटिएको समयमा हुन सक्ने सुरक्षा चुनौतीको सम्भावना देखिएमा कार्यालय प्रमुख, कार्यालयका अन्य शाखा प्रमुख वा नजिकको सुरक्षा निकायमा जानकारी दिने ।
- आफ्नो पालो सकिएर ड्युटी हस्तान्तरण गर्दा आफुले देखेका चुनौतीहरुको समेत जानकारी गराउने

- कार्यालयको सुरक्षामा पर्न आउने सबै कामहरु सम्पादन गर्ने ।

(गर) योजना तथा वन व्यवस्थापन शाखा

(गर.१) योजना शाखामा रहने विभिन्न तहका कर्मचारीहरुको कार्य विवरण :

यस शाखामा रहने कर्मचारीहरुको दरबन्दी अनुसार पदीय जिम्मेवारी निम्न अनुसारको बहन गर्नुपर्नेछ :

१. पद : वन अधिकृत (रा.प.तु.प्रा./अधिकृतस्तर सातौं/आठौं)

क) योजना तर्जुमा र कार्यान्वयन

- आर्थिक प्रशासन शाखासँग समन्वय गरी जिल्लाको वन व्यवस्थापन योजना, वार्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने गराउने ।
- संघीय र प्रदेश सरकारबाट प्राप्त कार्यक्रमहरु सम्बन्धित कर्मचारी तथा निकायहरु (जिल्ला स्थित सबै डिभिजन वन कार्यालय प्रमुख, वन सुरक्षा शाखा लगायत आवश्यकता अनुसार अन्य शाखा) सँग समन्वय गरी कार्यक्रम बारे जानकारी दिनुको साथै कार्यक्रमको बाँडफाँड, कार्यआदेश तयार गरी कार्यक्रम संचालन गर्ने/गराउने कार्यमा डि.व.अ. लाई सहयोग गर्ने ।
- संचालित कार्यक्रमहरुको लगत इष्टिमेट तयारी, चेकजाँच र स्विकृत पश्चात लेखा शाखामा पेशकीको लागि सिफारिश गर्ने ।
- प्रत्येक कार्यक्रमहरुको छुट्टाछुट्टै कार्यक्रम रजिष्टर तयार गरी अभिलेख राख्ने ।
- वन व्यवस्थापनको लागि सुहाँउदो वन वर्धन प्रणाली (Silviculture System) अनुसार व्यवस्थापन योजनाहरु तयार गरी स्विकृत गराई कार्यान्वयन गर्ने ।
- वन संरक्षण, सम्बर्धन र व्यवस्थापन कार्यमा सबै डिभिजनलाई आवश्यक सहयोग गर्ने ।

ख) वन संरक्षण र व्यवस्थापन

- डिभिजन अन्तर्गतको सबै राष्ट्रिय वनहरुको अतिक्रमण, आगलागी, चरिचरण, चोरी निकासी र अन्य मानवीय हानी नोक्सानीबाट संरक्षण गर्न सबै डिभिजन वन कार्यालयहरुलाई सहयोग गर्ने गराउने ।
- डिभिजनको स्विकृत वन व्यवस्थापन योजना अनुसार सरकारद्वारा व्यवस्थित वनको व्यवस्थापन योजना तर्जुमा, स्विकृती र कार्यान्वयनको व्यवस्थापन गर्ने ।

ग) सामुदायमा आधारित वन व्यवस्थापन

- वन उपभोक्ता समुहबाट तयार भई समुदायमा आधारित वन व्यवस्थापन योजनाहरु (सामुदायिक वन, धार्मिक वन, कबुलियती वन) प्राप्त भएपछि नियमानुसार संशोधन गर्नुपर्ने भए सुझाव दिई स्विकृतीको लागि डि.व.अ. समक्ष पेश गर्ने ।
- वन कार्ययोजनाको IEE को प्रतिवेदन तयार गर्ने गराउने र अन्य निकायबाट प्राप्त यस कार्यालयसँग सम्बन्धित IEE प्रतिवेदन माथि अध्ययन गरी राय सुझाव दिने ।
- वन विकास बारे सेवाग्राहीलाई जानकारी गराउने ।

घ) समन्वय बैठक

- जनचेतना अभिवृद्धि गर्न प्रचार प्रसारको सामाग्री तयार गरी उत्पादन, प्रकाशन र प्रसारण गरी गराई सूचना प्रवाहलाई व्यवस्थित गर्ने ।
- कार्यालय सम्बन्धि विभिन्न बैठकहरुको समन्वय र व्यवस्थापन गर्ने ।

ङ) निजी कृषि वन, वृक्षारोपण, सिमसार

- निजी तथा सार्वजनिक क्षेत्रमा सम्भावित वन/वृक्षारोपण क्षेत्र पहिचान गर्ने गराउने ।
- जिल्ला स्थित विभिन्न ठाउँको जनतालाई पायक पर्ने हिसाबले आवश्यकता अनुसार स्थानिय तहको समन्वयमा नर्सरी स्थापना, नर्सरीमा विरुवा उत्पादन एवं वृक्षारोपणको लागि योजना तयार गरी हरियाली प्रवर्धनको कार्यमा प्राविधिक सहयोग गर्ने गराउने ।
- वृक्षारोपण तथा निजी वनको व्यवस्थापनमा प्राविधिक सहयोगको व्यवस्था मिलाउने ।

- वन क्षेत्रमा सिमसार संरक्षण, व्यवस्थापन र पर्यापर्यटन प्रवर्धनको लागि कार्यक्रमहरू संचालन, अनुगमन, सहजीकरण गर्ने र अभिलेखीकरणको कार्य गर्ने ।
- निजी तथा कृषि वन विकासका कार्य संचालन गर्ने ।

च) प्रगति प्रतिवेदन

- कार्यालयबाट कार्यदेश भएका कार्यक्रमहरूको अनुगमन, निरीक्षण, आवश्यक प्राविधिक सहयोग गरी गराई लक्ष्य अनुसारको प्रगति हासिलमा सहयोग गर्ने ।
- सेवा परामर्शबाट संचालन गरिने कार्यक्रमहरू कार्यविधि अनुसार छनौट गर्ने, छनौट भएका संघसंस्थाहरूसँग सम्झौता गर्ने, कार्यदेश गर्ने र संचालित कार्यक्रमहरूको अनुगमन गर्ने तथा समयमै सम्पादन गर्न लगाई प्रतिवेदन पेश गर्न लगाउने ।
- संचालित कार्यक्रमहरूको मासिक, चौमासिक र वार्षिक प्रगति तयार गरी सम्बन्धित निकायमा पठाउने ।
- वार्षिक प्रगति पुस्तिका तयारी एवं प्रकाशन र वितरण गर्ने ।
- प्राप्त परिपत्र, निर्देशनहरू मातहतका कार्यालयहरूलाई छिटो माध्यम मार्फत जानकारी पठाउने, कार्यान्वयन गर्ने गराउने ।
- कार्यालयसँग सम्बन्धित सूचना, तथ्यांकहरूको संकलन, अभिलेखीकरण, प्रकाशन, वितरण र सूचना प्रवाह व्यवस्थित गर्ने ।

२. पद : रेञ्जर (रा.प.अनं.प्र.प्रा.)

रेञ्जरको कार्य विवरण

- योजना शाखामा कार्यरत स.व.अ.लाई तोकिएको जिम्मेवारी पूरा गर्न सहयोग गर्ने ।
- अन्य निर्देशित र कानूनमा उल्लेखित कार्यहरू गर्ने ।

(गर.२) वन व्यवस्थापन शाखामा रहने विभिन्न तहका कर्मचारीहरूको कार्य विवरण :

१) व.अ.को कार्य विवरण

- सरकारद्वारा व्यवस्थित वनको वन पैदावार संकलन, घाटगद्दी व्यवस्थापन र विक्रि वितरणको व्यवस्था मिलाउने ।
- सब डिभिजनबाट वन पैदावार संकलन र वन पैदावारमा आधारित उद्योग व्यवसायहरूको नियमित अनुगमन निरीक्षण गर्ने ।
- वन पैदावार संकलन, घाटगद्दी व्यवस्थापन लगायतका कार्यहरूमा सब डिभिजन वन कार्यालयलाई सहयोग गर्ने ।
- निजी तथा सार्वजनिक, सरकारी तथा गैर सरकारी क्षेत्रको रुखहरूको व्यवस्थापन कार्य गर्ने ।
- संरक्षित क्षेत्र बाहिर डिभिजन वन कार्यालयको क्षेत्रमा फेला पर्ने घाइते, टुहुरा, बिरामी तथा बाटो बिराई भेटिने वन्यजन्तुहरूको संरक्षण, प्राथमिक उपचार र उद्धार गरी प्राकृतिक बासस्थानमा पुनर्स्थापना गर्ने ।
- वन्यजन्तुबाट भएको क्षतिको राहत सहयोग निर्देशिका बमोजिम क्षतिको आँकलन, समितिको बैठक लगायतका तोकिएको कार्यहरू गरी राहत प्राप्तीको लागि सिफारिससाथ सम्बन्धित निकायमा पठाउने
- वार्षिक रूपमा वन पैदावार संकलनको लागि सब डिभिजन वन कार्यालयको सिफारिस प्राप्त भएपछि डि.व.का.बाट समेत छपान चेकजाँच गरी संकलन सहमतीको लागि डि.व.अ. समक्ष पेश गर्ने र सो को लगत विवरण अभिलेख रजिष्टरमा राख्ने ।
- वन क्षेत्र भित्रको ढंगा, गिटी, बालुवा संकलन तथा व्यवस्थापन गर्ने ।
- निजी नम्बरी आवादीको काठ दाउरा लगत प्रमाणित लगायतका कार्यहरू व्यवस्थापन गर्ने ।
- वन पैदावार निकासी पैठारीको व्यवस्थापन गर्ने ।
- भू-उपयोग (वन क्षेत्रको जग्गा अन्य प्रयोजन सम्बन्धि) कार्य गर्ने ।

- वन पैदावार चेकपोष्टको व्यवस्थापन गर्ने ।
- जिल्ला वन पैदावार आपूर्ति समितिमा रही कार्य गर्ने ।
- वन पैदावार उत्पादन, विक्रि वितरण आदि सम्बन्धि तथ्यांक र अभिलेखको अद्यावधिक रेकर्ड राखी सम्बन्धित निकायमा पेश गर्ने ।

२) रेञ्जरको कार्य विवरण

- यस शाखामा रही स.व.अ.लाई तोकिएको जिम्मेवारी पूरा गर्न सहयोग गर्ने ।
- अन्य कानून बमोजिमका र निर्देशित कार्यहरु गर्ने ।

३) फरेष्टरको कार्य विवरण

- यस शाखामा रही स.व.अ.लाई तोकिएको जिम्मेवारी पूरा गर्न सहयोग गर्ने ।
- अन्य कानून बमोजिमका र निर्देशित कार्यहरु गर्ने ।

४) वन रक्षकको कार्य विवरण

- यस शाखामा रही स.व.अ.लाई तोकिएको जिम्मेवारी पूरा गर्न सहयोग गर्ने ।
- अन्य कानून बमोजिमका र निर्देशित कार्यहरु गर्ने ।

(ग३) आर्थिक प्रशासन शाखा

कार्यालय प्रमुखको उत्तरदायित्वमा आर्थिक प्रशासन शाखाको कार्य देहाय बमोजिम हुनेछ :

- साधारण बजेट तर्जुमा गर्ने र विकास बजेटको हकमा योजना र कार्यक्रम हेर्ने योजना शाखामा समन्वय गरी तर्जुमा गर्ने ।
- आर्थिक कारोबारसँग सम्बन्धित कार्य आर्थिक नियमावली बमोजिम निकास माँग गर्ने ।
- पेशिकको अभिलेख राख्ने, विनियोजन राजश्व धरौटीको लेखा अद्यावधिक गर्ने र सम्बन्धित कागजात सुरक्षित राख्ने ।
- निकास भएको रकमको खर्चको हिसाब किताब रितपूर्वक राख्ने, खर्चका फाँटवारी तथा आर्थिक विवरण तयार गर्ने । त्यस्ता फाँटवारी एवम् आर्थिक विवरण कार्यालय प्रमुखबाट स्वीकृत गराई समयमै सम्बन्धित निकायमा पठाउने र लेखा परिक्षण गराउने, सम्परीक्षण गराउने एवं फछ्यौट गर्ने ।
- लेखा परिक्षणबाट कायम हुन आएको बेरुजुको लगत राख्ने र बेरुजु फछ्यौट गर्ने प्रमाण जुटाई पेश गर्ने गराउने । नियमित गर्नुपर्ने विषयहरु नियमित गर्न गराउन कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
- आर्थिक कारोबार गर्दा प्रचलित कानून बमोजिम रित पुगे वा नपुगेको जाँची रित पुगेकोमा भूक्तानीको निमित्त कार्यालय प्रमुख समक्ष पेश गर्ने, रित नपुगेको वा आफ्नो राय नलिई रित नपुगेको कुनै कलम सदर भै भूक्तानीको निमित्त प्राप्त हुन आएमा रित नपुगेको व्यहोरा लिखित रुपमा स्पष्ट खुलाई कार्यालय प्रमुख समक्ष पेश गरी कार्यालय प्रमुखको लिखित आदेशानुसार कार्य गर्ने ।
- मितव्ययी ढंगले आर्थिक प्रशासन सञ्चालन गर्ने ।
- आफू सरुवा वा बढुवा भई जाँदा आफ्नो जिम्माको सम्पूर्ण स्रेस्ता, नगद र बैंक मौज्जात, बेरुजु लगत र अभिलेखहरु हालवाला वा निजलाई बुझाउने गरी मातहत कर्मचारीलाई बरबुझारथ गर्ने ।
- आफ्नो राय अनुसार निर्णय भएको रकम कलमको हकमा जिम्मेवारी बहन गर्ने ।

१) आर्थिक प्रशासन शाखा, लेखापालको कार्य विवरण

- आर्थिक प्रशासन शाखाको प्रमुख भई कामकाज गर्ने ।
- आर्थिक प्रशासन शाखामा आएका विभिन्न विल भरपाई अनुसार भूक्तानी दिने ।
- कार्यालयको आर्थिक कारोबारको फोकल पर्सन भएर कार्य गर्ने ।
- बेरुजु फछ्यौटको लागि पहल गर्ने ।
- प्रदेश लेखा नियन्त्रक कार्यालयसँग सम्पर्कमा रहने ।

- विनियोजन राजश्व धरौटी सम्बन्धि सम्पूर्ण कार्य गर्ने र सुरक्षित रूपमा श्रेस्ता राख्ने ।
- लेखा परिक्षण गराउने ।
- गोश्वारा भौचर भूक्तानी आदेश लगायत अन्य श्रेस्ता तयार गर्ने ।
- आर्थिक प्रशासन शाखाले गर्ने सम्पूर्ण कार्य गर्ने ।

(ग४) सशस्त्र वन सुरक्षा शाखाका विभिन्न तहका सुरक्षाकर्मीहरूको कार्य विवरण :

१. जमदार रा.प.अनं. द्वितिय (प्र./विविध)

- सशस्त्र वन सुरक्षा शाखाको प्रमुख/कमाण्डर भई आफू मातहतका सुरक्षाकर्मीहरूलाई जिम्मेवारी तोक्ने ।
- डिभिजनल वन अधिकृत/अधिकृत, सब डिभिजन प्रमुखहरूको निर्देशनको पालना गर्दै वन सुरक्षाको लागि गस्ति परिचालन गर्ने ।
- वन, वन पैदावार, वन्यजन्तुको सुरक्षाको लागि काबु बाहिरको परिस्थिति देखिएमा तत्काल डिभिजनल वन अधिकृत/वन अधिकृतहरूलाई जानकारी गराई डिभिजनल वन अधिकृतको निर्देशन बमोजिम कार्य गर्ने ।
- हात हतियार/बन्दुक, गोलीहरूको लगत तयार गरी सुरक्षित साथ राख्ने व्यवस्था मिलाउने ।
- हातहतियारहरूको मर्मत सम्भार गरी चालु अवस्थामा राख्ने ।
- वन जंगल अतिक्रमण, वन पैदावार हानी नोक्सानी र चोरी हुन नदिन सुरक्षाकर्मीहरू परिचालन गर्ने ।
- वन जंगल तथा वन्यजन्तुको चोरी शिकारी हुन नदिने ।
- वन पैदावार तथा वन्यजन्तुको हानी नोक्सानी तथा चोरी शिकारी गर्ने व्यक्तिहरूको पहिचान गर्दै तत्काल पक्राउ गरी सम्बन्धित वन कार्यालयमा बुझाउने ।
- वन पैदावार तथा वन्यजन्तु चोरी शिकारी गरेको अभियोगमा पक्राउ अभियुक्तहरूलाई मुद्दा अनुसन्धानको क्रममा हिरासतमा राख्ने व्यवस्था मिलाउने ।
- वन जंगल अतिक्रमण, डहेलो नियन्त्रण, दैवी प्रकोप व्यवस्थापन कार्यमा सुरक्षाकर्मी परिचालन गरी हानी नोक्सानी हुन नदिने ।
- आफू मातहतका सुरक्षाकर्मीहरूको हाजिरी, बिदा, गस्ती समय तालिकाको अभिलेख राखी सो को जानकारी डिभिजनल वन अधिकृत/वन अधिकृतहरूलाई गराउने ।
- सुरक्षाको दृष्टिकोणले संवेदनशील वन क्षेत्रमा गस्ती परिचालन गर्दा विशेष प्राथमिकता दिने ।
- वन, वन पैदावार, वन्यजन्तु, खनिजजन्य पदार्थको सुरक्षाको लागि विशेष सुराकीको व्यवस्था मिलाउन डिभिजनल वन अधिकृतसँग परामर्श गर्ने ।
- कार्यालयको सुरक्षाको लागि पालो पहरा खटाउने व्यवस्था मिलाउने ।
- बरामदित बोझबाहक, आखेटोपहार, वन पैदावारको सुरक्षा गर्ने व्यवस्था मिलाउने ।
- थुनुवा कोठाको व्यवस्थापन, मर्मत सम्भार, सरसफाईको व्यवस्था मिलाउने ।
- वन जंगल सुरक्षाको लागि प्रचलित कानूनमा तोकिए बमोजिमका सबै कामहरू गर्ने गराउने ।
- आफू बस्ने ब्यारेकको दैनिक सरसफाई गर्ने गराउने ।
- चेन अफ कमाण्डमा रही काम गर्ने गराउने ।
- डिभिजनल वन अधिकृत र कर्मचारीहरू कार्यक्रममा सहभागी हुँदा सुरक्षा दिने कार्य गर्ने ।
- वन पैदावार चेकपोष्टमा अनिवार्य रूपमा चेकजाँच कार्यमा सहभागिता गर्ने ।
- कैदीको लागि थुनुवा कोठाको व्यवस्थापनको साथै थुनुवालाई सुरक्षित राख्ने व्यवस्था मिलाउने ।
- माथिल्लो निकायबाट प्राप्त निर्देशन र आदेश बमोजिमका कामहरू गर्ने गराउने ।
- सशस्त्र सुरक्षा शाखाबाट सम्पादन भएका कार्यहरूको पाक्षिक, मासिक, चौमासिक तथा वार्षिक प्रगति विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने ।

२. हवल्दार रा.प.अनं. तृतीय/स.ब.र. श्रेणीविहीन (प्र./विविध)

- डिभिजनल वन अधिकृत/वन अधिकृतहरूको निर्देशन र समन्वयमा वन, वन पैदावार र वन्यजन्तुको सुरक्षा गर्ने ।
- सशस्त्र वन सुरक्षा शाखा प्रमुख/कमाण्डरले जिम्मेवारी दिए अनुसार वन, वन पैदावार र वन्यजन्तुको सुरक्षाको लागि नियमित गस्ती गर्ने ।
- हातहतियार/बन्दुक, गोलीहरू सुरक्षित साथ राख्ने ।
- हातहतियारहरूको मर्मत सम्भार गर्नु पर्ने भएमा आफ्नो कमाण्डरलाई तत्काल जानकारी गराई चालु अवस्थामा राख्ने ।
- वन जंगल अतिक्रमण, वन पैदावार हानी नोक्सानी र चोरी हुन नदिन नियमित गस्ती गर्ने ।
- वन जंगल तथा वन्यजन्तुको चोरी शिकारी हुन नदिने ।
- वन पैदावार तथा वन्यजन्तुको हानी नोक्सानी तथा चोरी शिकारी गर्ने व्यक्तिहरूको पहिचान गर्दै तत्काल पक्राउ गरी सम्बन्धित वन कार्यालयमा बुझाउने ।
- वन पैदावार तथा वन्यजन्तु चोरी शिकारी गरेको अभियोगमा पक्राउ अभियुक्तहरूलाई मुद्दा अनुसन्धानको क्रममा हिरासतमा राखी सुरक्षा गर्ने ।
- अनुसन्धान अधिकारीको साथमा थुनुवाहरूको म्याद थप गर्नु पर्दा सुरक्षा साथ ल्याउने लाने कार्यमा सहयोग गर्ने ।
- वन जंगल अतिक्रमण, डढेलो नियन्त्रण, दैवी प्रकोप उद्धार कार्यमा सुरक्षाको लागि नियमित गस्ती गरी हानी नोक्सानी हुन नदिने र दैवी विपत्तीमा परेका मानिसहरू/वन्यजन्तुहरूलाई उद्धार गर्ने ।
- बरामदित वन पैदावार तथा बोझ बाहक, दसीका सामानहरू साथै कार्यालयको सुरक्षाको लागि नियमित पालोपहरा गर्ने ।
- माथिल्लो निकायबाट प्राप्त निर्देशन र आदेश बमोजिमका कामहरू गर्ने ।
- सुरक्षाको क्रममा कुनै चुनौतीहरू आउन सक्ने सम्भावना देखिएमा तत्काल आफु भन्दा माथिल्लो दर्जाको सुरक्षाकर्मी वा डिभिजनल वन अधिकृत/वन अधिकृतहरूलाई जानकारी गराउने ।
- वन जंगलको सुरक्षाको लागि प्रचलित कानूनमा तोकिए बमोजिमका सबै कामहरू गर्ने ।

(ग५) सब डिभिजन वन कार्यालयहरू

उद्देश्य

- 🚧 वन व्यवस्थापन योजना/कार्ययोजना तर्जुमा गर्न डिभिजन वन कार्यालयलाई सहयोग गर्ने ।
- 🚧 स्विकृत वन व्यवस्थापन योजना, कार्ययोजना कार्यान्वयन गर्ने गराउने ।
- 🚧 वन जंगलको दैनिक रेखदेख र निरिक्षण गरी अनियमित कार्य नियन्त्रण गर्ने गराउने ।
- 🚧 वन विकास कार्य कार्यान्वयन गर्ने गराउने र प्रगति प्रतिवेदन डिभिजन वन कार्यालयमा पठाउने ।
- 🚧 सरल सुलभ तरिकाले सर्वसाधारणलाई वन विकास सम्बन्धि प्राविधिक एवं कानूनी सहयोग उपलब्ध गराउने ।
- 🚧 वनको महत्व, विकास सम्बन्धि प्रचार प्रसार गरी वन व्यवस्थापनमा जनसहभागिता अभिकृद्धि गर्न पहल गर्ने ।
- 🚧 निजी वन, कृषि वन विकासको कार्य गर्ने ।

कार्यक्षेत्र

डिभिजनल वन अधिकृतको प्रत्यक्ष निर्देशन र सुपरिवेक्षणमा सब डिभिजन वन कार्यालयले देहाय बमोजिम कार्य गर्ने गराउने छ :

- 🚧 वन विकास कार्यक्रम (विरुव उत्पादन, वृक्षारोपण, सामुदायिक वन, कबुलियती वन आदि) संचालन गर्ने र संचालित कार्यक्रमको नियमित रेखदेख र अनुगमन गरी प्रतिवेदन डि.व.का.मा पठाउने ।

- आफ्नो क्षेत्र भित्र सामुदायिक वन, धार्मिक वन तथा अन्य वन विकासको लागि दिनु पर्ने प्राविधिक तथा अन्य सेवाहरु उपलब्ध गराउने ।
- स्विकृत वन व्यवस्थापन कार्ययोजना बमोजिम सब डिभिजन अन्तर्गतका वनहरुको संरक्षण, सम्बर्धन तथा सदुपयोग सम्बन्धि कार्यक्रमहरु संचालन गरी अनुगमन गर्ने ।
- आफू मातहतका कर्मचारीहरुलाई परिचालन गरी समय समयमा हुने अतिक्रमण, चोरी निकासी तथा वन विनाशका कार्यहरु तत्काल नियन्त्रण गर्ने गराउने ।
- सब डिभिजन अन्तर्गत भए गरेका वन विकास एवं सम्बर्धन सम्बन्धि कार्यहरुको रेखदेख, अनुगमन गरी प्रतिवेदन डि.व.का. मा पठाउने ।
- सब डिभिजन स्तरिय सुरक्षा निकायसँग समन्वय गरी वन संरक्षण गर्ने ।
- सब डिभिजन स्तरका जनताको वन पैदावारको घरायसी माँग आपूर्तिको लागि सरल व्यवस्था गर्ने ।
- डि.व.का.को निर्देशन बमोजिम प्रदेश सरकार, कार्य विभाजन नियमावली २०७४ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्य जिम्मेवारीमा रहेका वन क्षेत्रसँग सम्बन्धित शहरी वन, सिमसार, चरण क्षेत्र, जलवायु परिवर्तन, वातावरण संरक्षण, कार्बन तथा रेड, वन क्षेत्र अनुसन्धान र प्रचार प्रसार, वन क्षेत्रको जग्गा अन्य प्रयोजनमा उपयोग र अनुगमन, वन क्षेत्र भित्रको नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा), संरक्षण क्षेत्र बाहिर वन्यजन्तु संरक्षण र व्यवस्थापन, वन्यजन्तुबाट भएको क्षतिको राहत आदि विषयमा मन्त्रालय, निर्देशनालय तथा निर्दिष्ट कार्यक्रमले तोकिएका क्षेत्रगत जिम्मेवारीहरु पूरा गर्न डि.व.का.लाई सहयोग गर्ने ।

सब डिभिजन वन कार्यालयका विभिन्न तहका कर्मचारीहरुको कार्य विवरण :

१) सब डिभिजन प्रमुख (स.व.अ.) को कार्य विवरण

क) कार्यालय प्रशासन

- कार्यालयको दैनिक प्रशासनिक कार्य संचालन गर्ने गराउने ।
- मन्त्रालय, विभाग, प्रदेश तथा अन्य निकायबाट आएका पत्र परिपत्रहरुको पालना र माँग भएको विवरण समयमै पठाउने र कार्यान्वयन गर्ने ।
- मातहतका कर्मचारीहरुलाई नियमानुसार परिचालन गर्ने ।
- वन र वन्यजन्तुको अनुसन्धान अधिकृत भई अनुसन्धान तहकिकातको कार्य गरी मुद्दा दायर गर्ने ।

ख) योजना तयारी र कार्यान्वयन

- निजी वन, सामुदायिक वन लगायत अन्य वन व्यवस्थापन योजना तयार गरी स्विकृतीको लागि डि.व.का. मा पठाउने ।
- वन विकासका कार्यहरु जस्तै : नर्सरी स्थापना, विरुवा उत्पादन, वृक्षारोपण लगायतका कार्यहरुको लगत इष्टिमेट तयारी कार्य संचालन गर्ने गराउने ।
- निजी वन विकासका कार्यहरु गर्ने
- कार्यालयको भवन काठबाट निर्मित हुने भए लगत इष्टिमेट तयार गर्ने ।

ग) वन संरक्षण, सम्बर्धन र व्यवस्थापन

- सशस्त्र वन सुरक्षासँग समन्वय गरी आफ्नो वन क्षेत्रको टुर गस्ति गर्ने तथा गराउने ।
- वन सिमांकन गर्ने, वन अतिक्रमण नियन्त्रण गर्ने ।
- वन उपभोक्ता समुहहरुलाई प्राविधिक सरसल्लाह तथा सहयोग गर्ने ।
- विमार्का गरी छोडपुर्जीको लागि डिभिजन वन कार्यालयमा सिफारिस गर्ने ।
- छोडपुर्जी भएका स्थानान्तरणको लागि अन्यत्र जिल्लामा पठाउँदा काठ दाउरा लोड सवारीमा शिल गर्ने, शिल खोल्ने कार्यहरु गर्ने ।

- स्विकृत वन व्यवस्थापन योजना/कार्ययोजना अनुसार वार्षिक स्विकृत कटानको परिधिभित्र रही वन क्षेत्र भित्रको रुखहरुको छपान गर्ने, घाटगद्दी रजिष्टर लगायतका अन्य कागजातहरु समेत चेकजाँच गरी विक्रि वितरणको लागि सिफारिस साथ पेश गर्ने ।
- वन व्यवस्थापनका कार्यहरु जस्तै : भाडी सफाई, गोडमेल, लहरा कटिङ्ग, धिनिङ्ग, पुनिङ्ग, डढेलो नियन्त्रण आदि आवश्यक वन सम्बर्धन कार्यहरु गर्ने गराउने ।
- डि.व.अ. सँग समन्वय गरी घाटगद्दी बन्दोवस्त गर्ने ।
- फिल्डमा रहेका काठ दाउरा घाटगद्दीको सुरक्षाको जिम्मेवारीपूर्ण व्यवस्था मिलाउने ।
- आफ्नो सब डिभिजन क्षेत्रमा काठ दाउराको आपूर्ति व्यवस्थापनमा डि.व.का.लाई सहयोग गर्ने ।
- वन पैदावारमा आधारित उद्योग र वन क्षेत्रको दुरी प्रमाणित गरी सम्बन्धित निकायमा प्रतिवेदन पठाउने ।

घ) समन्वय बैठक

- आफ्नो क्षेत्र भित्र पर्ने अन्य निकायसँग समन्वय गरी वनको संरक्षण, वन विकास र सदुपयोगका कार्यहरु गर्ने गराउने ।
- वन उपभोक्ता समुहहरुको विभिन्न बैठक, साधारण सभाहरुमा सहभागी हुने ।

ङ) प्रचार प्रसार

- विभिन्न तालिम, गोष्ठी, अन्तरक्रिया, छलफल गर्ने गराउने, सहभागी हुने, संचालन गर्ने ।
- प्रचार प्रसारका सामाग्री तयारी गरी जनचेतना अभिवृद्धिका कार्यहरु गर्ने गराउने ।
- विभिन्न वन उपभोक्ता समुहहरुको साधारण सभामा सहभागी भई वार्षिक योजना तजुमा र वन व्यवस्थापन सम्बन्धि जनचेतना फैलाउने ।

च) प्रगति तयार गर्ने

- आफ्नो सब डि.व.का.को मासिक प्रगती प्रतिवेदन तयार गरी डि.व.का.मा पठाउने ।
- वन उपभोक्ता समुहको अनुगमन कार्य गरी प्रगति विवरण तयार गरी पठाउने ।

२) रेञ्जरको कार्य विवरण

- सब डि.व.का.को प्रमुखको निर्देशन बमोजिम कार्यहरु संचालन गर्ने गराउने, सब डिभिजन प्रमुखको कार्यमा सहयोग गर्ने ।
- आफ्नो वन क्षेत्रको टुर गस्ती गर्ने ।
- वन संरक्षण, सम्बर्धन र व्यवस्थापन कार्यमा प्राविधिक सहयोग गर्ने ।
- वन व्यवस्थापन कार्ययोजनाहरु कार्यान्वयन गर्ने गराउने ।
- नम्बरी आवादीका काठहरुको चेकजाँच, छपान, लगत तयारी गर्ने ।
- वन व्यवस्थापन योजना/कार्ययोजना अनुसार स्विकृत कटानको परिधि भित्र रही रुखहरुको छपान, कटान, घाटगद्दी रजिष्टर तयार पार्न प्राविधिक सहयोग गर्ने ।
- आफुले गरेका कामकाजको मासिक प्रगती प्रतिवेदन तयार गरी कार्यालय प्रमुखलाई पेश गर्ने ।
- वन र वन्यजन्तुको अपराधका मुद्दा छानविन तथा अनुसन्धान गरी मुद्दा दायर गर्ने ।
- तथ्यांकहरु संकलन गर्ने, प्रगति विवरण तयार गर्ने, अभिलेखहरु अध्यावधिक गर्ने ।
- अन्य कानूनमा उल्लेख भएका जिम्मेवारीहरु बहन गर्ने ।

३) फरेष्टरको कार्य विवरण

- नियमित वन क्षेत्रको टुरगस्ती गर्ने र प्रगति विवरण आफ्नो कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
- वन संरक्षण, सम्बर्धन र व्यवस्थापन कार्यमा प्राविधिक सहयोग गर्ने ।
- वन पैदावार संकलनमा स.व.अ./रेञ्जरलाई सहयोग गर्ने ।

- जंगलदेखी घाटगद्दी सम्म काठ दाउरा चलान गर्ने ।
- मुढामा नम्बरिङ्ग गर्ने, नाप पैमाइस गर्ने ।
- तथ्यांकहरु संकलन गर्ने, प्रगति विवरण तयार गर्ने, अभिलेखहरु अद्यावधिक गर्ने ।
- अन्य कानूनमा उल्लेख भएका जिम्मेवारीहरु वहन गर्ने ।

४) वन रक्षकको कार्य विवरण

- कार्यालय व्यवस्थापन (जस्तै : सरसफाई, बगैँचा व्यवस्थापन, चिठी पत्रहरु आदान प्रदान गर्ने आदि) मा सहयोग गर्ने ।
- दैनिक वनको टुर गस्ती गर्ने ।
- वन क्षेत्रमा अनियमित भएको थाहा पाइएमा तुरुन्त नियन्त्रण गर्न पहल गर्ने ।
- वन संरक्षण, सम्बर्धन र व्यवस्थापन कार्यमा प्राविधिक सहयोग गर्ने ।
- घाटगद्दीमा रहेको काठ/दाउराको दैनिक रेखदेख र सुरक्षा गर्ने ।
- डहेलो नियन्त्रण, अतिक्रमण नियन्त्रण, चोरी कटानी नियन्त्रण, वन र वन्यजन्तु संरक्षणका कार्यहरु गर्ने ।
- अन्य निर्देशित कार्यहरु गर्ने ।

४. निकायबाट प्रदान गरिने सेवा

- वन नियमावली २०७९ ले आफ्नो क्षेत्र भित्र पर्ने सरकारद्वारा व्यवस्थित वनको पञ्चवर्षिय वन व्यवस्थापन कार्ययोजना तयार गरी विभागबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याउने, सामुदायिक वन, धार्मिक वन, कबुलियती वनको कार्ययोजना तयारीमा प्राविधिक सहयोग उपलब्ध गराउने । वन कार्ययोजना हस्तान्तरण गरी कार्यान्वयनमा सहजीकरण गर्ने ।
- आ.व. ०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रमहरु (प्रदेश सरकार र संघीय शसत अनुदान) को कार्यान्वयन गरिरहेको । सो कार्यक्रमहरुको सूचि तथा वार्षिक लक्ष्य तथा प्रगति अनुसूची-२ मा व्यवस्था गरिएको छ ।
- वन ऐन तथा नियमावलीमा भएको व्यवस्था अनुरूपका वन क्षेत्रको संरक्षणका कार्यहरु गर्ने गराउने ।
- वन क्षेत्रबाट हुन सक्ने चोरीनिकाशी नियन्त्रणमा गस्ती परिचालन सम्बन्धी कार्यहरु गर्ने ।
- सामुदायिक वन उपभोक्ता समुहलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराई सा.व. तथा सा.व.उ.स.को व्यवस्थापनमा टेवा पुऱ्याउने ।
- घाइते वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गर्दै वन्यजन्तुको चोरी शिकारी नियन्त्रण सम्बन्धी कार्यहरु तदारुकताका साथ संचालन गर्दै आएको ।
- वन पैदावार, जग्गा अतिक्रमण तथा वन्यजन्तु चोरी शिकारी सम्बन्धी मुद्दाको न्याय निरुपण सम्बन्धी कार्यहरु गर्दै आएको ।
- विरुवा उत्पादन तथा खाली जग्गामा वृक्षारोपण सम्बन्धी कार्यहरु संचालन गर्दै आएको ।
- वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०८० बमोजिमको राहत उपलब्ध गराउन फिल्ड स्तरको जाँचबुझ तथा समितिको बैठक राखी क्षेत्रीय वन निर्देशनालयमा सिफारीस गर्ने गरिएको
- वन डहेलो नियन्त्रण सम्बन्धमा जिल्ला स्तरमा रहेको सेना, प्रहरी, नागरीक समाज लगायतको समन्वयन तथा सहभागिता सम्बन्धी कार्यहरु गर्दै आएको ।
- उजुरी निवेदन सम्बन्धि जाँचबुझ/छानविन ।
- विनियोजन बजेट, आम्दानी खर्च, राजश्व आम्दानी, धरौटी लगायतका लेखा सम्बन्धि काम
- जिन्सी सम्बन्धि काम
- संघीय मन्त्रालय, विभाग तथा प्रदेश मन्त्रालय र वन निर्देशनालयबाट भए गरेको निर्देशन, परिपत्र अनुरूपका अन्य कार्यहरु गर्दै आएको ।

५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी

सि.नं.	डि.व.का., शाखा	जिम्मेवार अधिकारीको पद	जिम्मेवार अधिकारीको नाम
१	डिभिजन वन कार्यालय	डिभिजनल वन अधिकृत	श्री दान बहादुर श्रेष्ठ
२	योजना शाखा तथा वन व्यवस्थापन शाखा	वन अधिकृत	श्री राज कुमार खत्री
		वन अधिकृत	श्री सोमेश्वर कुमार दास
		वन अधिकृत	श्री गजेन्द्र कुमार श्रेष्ठ
३	कर्मचारी प्रशासन शाखा	अधिकृत	श्री लिला बहादुर विष्ट
		सहायक (पाँचौं)	श्री गोविन्द सुवेदी
४	आर्थिक प्रशासन शाखा	लेखापाल	श्री खगेन्द्र खड्का
५	शसस्त्र वन सुरक्षा शाखा	हवलदार (हाल जमदार रहेको)	श्री माधव अधिकारी
६	१० वटा सब डि.व.का.	अधिकृतस्तर सातौं/आठौं	
६.१	इलाम सब-डिभिजन वन कार्यालय, पिपलबोटे, इलाम	अधिकृतस्तर आठौं	राज कुमार श्रेष्ठ
६.२	देउमाई सब-डिभिजन वन कार्यालय, मंगलबारे, इलाम	अधिकृतस्तर आठौं	सत्यराम प्रजापति
६.३	सन्दकपुर सब-डिभिजन वन कार्यालय, देउराली, इलाम	अधिकृतस्तर छैठौं	रमेश शिवाकोटी
६.४	फाकफोकथुम सब-डिभिजन वन कार्यालय, आँमचोक, इलाम	सहायकस्तर पाँचौं	मदन ढुंगाना
६.५	माडसेवुड सब-डिभिजन वन कार्यालय, चतुरे, इलाम	सहायकस्तर पाँचौं	मदन ढुंगाना
६.६	चुलाचुली सब-डिभिजन वन कार्यालय, बाह्रगोठे, इलाम	अधिकृतस्तर आठौं	राज कुमार श्रेष्ठ
६.७	माई सब-डिभिजन वन कार्यालय, सुखानी, इलाम	सहायकस्तर पाँचौं	मनिषा कार्की
६.८	रोड सब-डिभिजन वन कार्यालय, इलाम	सहायकस्तर पाँचौं	हरि प्रसाद योडहाड लिम्बु
६.९	सूर्योदय सब-डिभिजन वन कार्यालय, पशुपतिनगर, इलाम	अधिकृतस्तर आठौं	नुर महम्मद मियाँ
६.१०	माईजोगमाई सब-डिभिजन वन कार्यालय, नयाँबजार, इलाम	अधिकृतस्तर आठौं	नुर महम्मद मियाँ

६. सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि

क्र.सं.	कामको विवरण	आवश्यक प्रक्रिया	लाग्ने समय	दस्तुर	जिम्मेवारी
१.	सामुदायिक वन सम्बन्धी क. समुह दर्ता	समुहको निवेदन र विधान पेश गर्ने	१० दिन	टिकट रु. १०।-	स.डि.व.का., योजना तथा वन व्यवस्थापन शाखा
	ख. कार्ययोजना स्विकृती र हस्तान्तरण	समुहको निवेदन र कार्ययोजना पेश गर्ने	१५ दिन	टिकट रु. १०।-	
	ग. कार्ययोजना नविकरण	समुहको निवेदन र कार्ययोजना पेश गर्ने	१५ दिन	टिकट रु. १०।-	
२.	विरुवा वितरण (विभिन्न जातको)	निवेदन माग	तुरुन्तै	निःशुल्क	योजना तथा वन व्यवस्थापन शाखा
३.	वन पैदावार संकलन इजाजत (राष्ट्रिय वन)	चार किल्ला, प्रजाति र परिमाण खुलाई निवेदन	कार्तिक देखि जेष्ठ बहिमा	टिकट रु. १०।- र	योजना तथा व्यवस्थापन

क्र.सं.	कामको विवरण	आवश्यक प्रक्रिया	लाग्ने समय	दस्तुर	जिम्मेवारी
		दिने	२१ दिन	राजशजदस्तुर	शाखा
४.	वन पैदावार निकासी इजाजत	घाटगद्दीमा परिमाणको प्रमाणित भएको कागजात सहितको निवेदन	१ दिन भित्र	टिकट रु. १०१-	योजना तथा वन व्यवस्थापन शाखा
५.	निजि आवादीको वन पैदावार ओसार पसार इजाजत	नापी नक्शा, ज.ध. प्रमाण पूर्जा, तिरो तिरेको रसिद र नागरिकताको प्रतिलिपी सहित प्रजाति र संख्या खुलाई निवेदन	चेक जाँच पछि १ देखि ३ दिन भित्र	टिकट रु. १०१-	योजना तथा वन व्यवस्थापन शाखा
६.	निजी वन दर्ता	नापी नक्शा, ज.ध. प्रमाण पूर्जा, तिरो तिरेको रसिद र नागरिकताको प्रतिलिपी सहित प्रजाति र रुख संख्या खुलाई निवेदन	छानविन प्रक्रिया शुरु भए पछि १ देखि ७ दिन	टिकट रु. १०१-	योजना तथा वन व्यवस्थापन शाखा
७.	मुद्दा सम्बन्धी	मुद्दा पेश भए पछि बुझ्नु पर्ने प्रमाण बुझी फैसला गर्न डि.व.अ. मा पेश गर्ने	वढीमा २ वर्ष भित्रै	नलाग्ने	कर्मचारी प्रशासन शाखा
८.	राजश्व धरौटी सम्बन्धी	वन क्षेत्रको रोयल्टी, मुद्दा तर्फको जरीवाना बुझाउन ल्याएमा बुझी रेकर्ड राख्ने	तुरुन्तै	कानूनले निर्धारण गरे बमोजिम	आर्थिक प्रशासन शाखा
९.	प्राविधिक सहयोग	सेवा प्रकार खुलेको निवेदन / मौखिक अनुरोध		निःशुल्क	योजना तथा वन व्यवस्थापन शाखा
१०.	अन्य विभागले तोके बमोजिमका कार्यहरु	माग अनुसार	तुरुन्तै	निःशुल्क	योजना तथा वन व्यवस्थापन शाखा
११.	वन जंगल तथा वन्यजन्तुको संरक्षण	जिल्ला भरी गस्ती परिचालन	आवश्यकता अनुसार	निःशुल्क	१० वटै स.डि.व.का.

नोट : सेवा प्राप्त गर्न लाग्ने अवधिको हकमा माथि उल्लेखित अवधिका अतिरिक्त सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ ले तोकेको अवधि भित्र र अन्य विशेष कानूनले अवधि तोकेकोमा सोहि बमोजिम हुनेछ ।

७. निर्णय गर्ने प्रक्रिया र अधिकार

प्रक्रिया : प्राप्त उजुरीहरु सम्बन्धित अधिकारीले हेरी सम्बन्धित शाखामा आवश्यक कारवाहीको लागि पठाइने र शाखा प्रमुखबाट कारवाही प्रकृया अगाडि बढाइने । साथै आवश्यकता अनुसार स्टाफ बैठक, सम्बन्धित शाखा प्रमुखको राय र टिप्पणि विधिको प्रकृया अपनाइने ।

अधिकार : डिभिजनल वन अधिकृत

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

नाम : दान बहादुर श्रेष्ठ

पद : डिभिजनल वन अधिकृत

तह : अधिकृतस्तर दशौँ (प्रा.)

९. सम्पादन गरेको कामको विवरण

- चालु आ.व. ०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रमहरुको कार्यान्वयन गरी चौथो त्रैमासिक कार्यहरु संचालन भई सम्पन्न हुने अवस्थामा रहेको ।
- वन पैदावार, वन्यजन्तु तथा अतिक्रमण सम्बन्धी मुद्दाहरुको अनुसन्धान तथा दायरी संख्या (चौथो त्रैमासिक अवधि भित्र) :
 - जिल्ला अदालतमा दायर मुद्दा संख्या : २ वटा

- स्टाफ मिटिङ्ग १ वटा

१०. सूचना अधिकारी र प्रमुखको नाम र पद

सूचना अधिकारी	कार्यालय प्रमुख
<p>नाम : गजेन्द्र कुमार श्रेष्ठ पद : वन अधिकृत श्रेणी/तह : अधिकृतस्तर आठौं तह (प्रा.) सम्पर्क नं. : ९८५२६८५६९७ Email: dfoilamyojana@gmail.com & dfoilam@gmail.com</p>	<p>नाम : दान बहादुर श्रेष्ठ पद : डिभिजनल वन अधिकृत श्रेणी/तह : अधिकृतस्तर दशौं तह (प्रा.) सम्पर्क नं. : ९८५२६८५६९६ Email : db.shrestha.db@gmail.com & dfoilam@gmail.com</p>

नोट : सूचना अधिकारीको फोटो सहितको विवरण अनुसूची-४ मा उल्लेख गरिएको छ ।

११. मुख्य मुख्य ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

- निजामती सेवा ऐन २०४९
- निजामती सेवा नियमावली २०५०
- वन ऐन २०७६
- वन नियमावली २०७९
- प्रदेश वन ऐन २०७७
- प्रदेश वातावरण संरक्षण ऐन, २०७६
- कोशी प्रदेश वातावरण संरक्षण नियमावली, २०७७
- वन्यजन्तुबाट हुने क्षतिको राहात निर्देशिका २०७४
- सामुदायिक वनको काठ/दाउरा संकलन तथा विक्रि वितरण निर्देशिका २०७९
- सामुदायिक वन विकास कार्यक्रमको मार्गदर्शन २०७९
- वन तथा भू-संरक्षण विभागको कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६
- सुकारी खर्च परिचालन कार्यविधि २०७२
- वन पैदावार (काठ, दाउरा) सङ्कलन तथा विक्री वितरण निर्देशिका २०७३
- निजी वन विकास निर्देशिका २०६८
- वातावरण संरक्षण ऐन, २०७६
- वातावरण संरक्षण नियमावली, २०७७
- राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका लागि राष्ट्रिय वन प्रयोग गर्ने सम्बन्धी मापदण्ड सहितको कार्यविधि २०७६

१२. आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण

(क) चालु आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रमको चौथो त्रैमासिकको प्रगति विवरण

चालु आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रमहरू मध्ये संघीय सशर्त कार्यक्रमहरू र प्रदेश अन्तर्गतका कार्यक्रमहरूको चौथो त्रैमासिक प्रगति विवरण अनुसूची-२ मा उल्लेख गरिएको छ ।

(ख) चालु आ.व. २०८०/०८१ को चौथो त्रैमासिकको प्राप्त राजश्वको विवरण

यस कार्यालयले चालु आ.व. आ.व. २०८०/०८१ को चौथो त्रैमासिकको प्राप्त राजश्वको विवरण र सोको श्रोतहरू अनुसूची-३ मा उल्लेख गरिएको छ ।

१३. तोकिए बमोजिमका अन्य विवरण

- राष्ट्रिय प्राथमिकता प्राप्त विभिन्न विकास आयोजनाहरू (विभिन्न विद्युत आयोजनाहरू) आवश्यक प्राविधिक सहयोग तथा अनुगमन गरेको ।
- वन पैदावार (जडिबुटी) संकलन राजश्व तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाबाट वन क्षेत्रको जग्गा प्रयोग गरे वापतको कबुलियती दस्तुर संकलन ।

१४. अधिल्लो आर्थिक वर्षमा कार्यालयले सञ्चालन गरेको कार्यक्रम वा आयोजनाको विवरण

क) प्रदेश सरकार, कोशी प्रदेश, पर्यटन, वन तथा वातावरण मन्त्रालय, अन्तर्गतका विभिन्न कार्यक्रमहरु ।

ख) संघीय सरकारको शसर्त अनुदान कार्यक्रम तर्फका कार्यक्रमहरु ।

१५. कार्यालयको वेबसाईटको विवरण

डिभिजन वन कार्यालय इलाम नामक फेसबुक पेज रहेको तथा इमेल भएको ।

Face book Page : डिभिजन वन कार्यालय इलाम Email: dfoilam@gmail.com

Website : dfoilam.koshi.gov.np

१६. कार्यालयले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण
- नभएको

१७. कार्यालयले सञ्चालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन

प्रदेश सरकार तर्फको कार्यक्रम तथा संघीय शसर्त अनुदान तर्फको कार्यक्रम प्राप्त भएको र सोको चौथो त्रैमासिक सम्मको प्रगति विवरण अनुसूची-२ मा समावेश गरिएको छ ।

१८. कार्यालयले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना सप्रेषण गर्न तोकिएको समयावधि

नभएको

१९. कार्यालयमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण

यस अवधिमा उजुरी लिखित रुपमा माग नभएको तर मौखिक रुपमा मागिएका सूचनाहरु फोनबाट नै उपलब्ध गराइएको ।

२०. कार्यालयको सूचनाहरु प्रकाशनको विवरण

इमेल/फेसबुक पेज/ वार्षिक प्रगति प्रतिवेदन पुस्तिका मार्फत तथा स्थानिय पत्रपत्रिकाबाट प्रकाशन हुँदै आएको ।

अनुसूचीहरू
अनुसूची-१

डिभिजन वन कार्यालय, इलाम र अन्तरगतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको विवरण					
सि.नं.	पद	नाम	डि.व.का./सव डि.व.का.	फोन नं.	कैफियत
१	डि.व.अ.	दान बहादुर श्रेष्ठ	डि.व.का. इलाम	९८५२६८५६९५	
२	व.अ.	राज कुमार खत्री	डि.व.का. इलाम	९८५२६८५६९६	
३	व.अ.	यम बहादुर रुम्बा	डि.व.का. इलाम		अध्ययन विदा
४	व.अ.	सोमेश्वर कुमार दास	डि.व.का. इलाम	९८५२६८२०९८२	
५	व.अ.	गजेन्द्र कुमार श्रेष्ठ	डि.व.का. इलाम	९८५२६८५६९७	
६	अधिकृत	लिला बहादुर विष्ट	डि.व.का. इलाम	९८५२६८५६९४	
७	लेखा अधिकृत	खगेन्द्र खड्का	डि.व.का. इलाम	९८५२६८०४६९	
८	सहायक पाचौ	गोविन्द सुवेदी	डि.व.का. इलाम	९८५२६८०७६६	
९	कम्प्युटर अपरेटर	प्रकाश निरौला	डि.व.का. इलाम	९८४२७२५४८५	
१०	ह.स.चा.	तिलक अधिकारी	डि.व.का. इलाम	९८५२६८२४५६	
११	ह.स.चा.	रामकृष्ण लामिछाने	डि.व.का. इलाम	९८४४६२४६३३	
१२	व.र.	खुम बहादुर सिंह	डि.व.का. इलाम	९८६२७६६६०७	
१३	व.र.	हरि बहादुर लिम्बु	डि.व.का. इलाम	९८२७९७९९९५	काज
१४	का.स.	टिकाराम तामाङ्ग	डि.व.का. इलाम	९८४२६३६५८४	
१५	व.र.	युवराज कोईराला	डि.व.का. इलाम	९८९५०८४४४०	
१६	व.र.	सिता देवि विष्ट	डि.व.का. इलाम	९८४२६६५७०८	
इलाम सव डिभिजन अन्तरगत कार्यरत कर्मचारीहरूको विवरण					
१७	व.अ.	राज कुमार श्रेष्ठ	इलाम सव डि.व.का.	९८५२६५८६०९	
१८	स.पाँ.	डिल्ली केशर लम्साल	इलाम सव डि.व.का.	९८४२९९९८९४	
१९	व.र.	उमेश खवास	इलाम सव डि.व.का.	९८६५४४६८६५	
२०	व.र.	लेख प्रसाद भट्टराई	इलाम सव डि.व.का.	९८४०४४८७३२	
२१	व.र.	पदम बहादुर कटवाल	इलाम सव डि.व.का.	९७४९७६९५२३	
२२	व.र.	अर्जुनराज कडेल	इलाम सव डि.व.का.	९८४२६३५३२५	
सन्दकपुर सव डिभिजन अन्तरगत कार्यरत कर्मचारीहरूको विवरण					
२३	अधिकृत	रमेश शिवाकोटी	सन्दकपुर सव डि.व.का.	९८५२६८५६०७	
२४	स.पाँ.	टेकेन्द्र बिष्ट	सन्दकपुर सव डि.व.का.	९८६२७७९८८५	
२५	व.र.	दुर्गा प्रसाद गुंरागाई	सन्दकपुर सव डि.व.का.	९८४२७५७२०	
२६	व.र.	लाल बहादुर राई	सन्दकपुर सव डि.व.का.	९८९५०७४३८७	
२७	व.र.	सुरेन्द्र थलाङ	सन्दकपुर सव डि.व.का.	९८९६०३८५३९	
देउमाई सव डिभिजन अन्तरगत कार्यरत कर्मचारीहरूको विवरण					
२८	व.अ.	सत्यराम प्रजापति	देउमाई सव डि.व.का.	९८५२६८५६०३	
२९	स.पाँ.	टिका प्रधान	देउमाई सव डि.व.का.	९८६०४०३३८३	
३०	व.र.	कृष्ण कुमार राई	देउमाई सव डि.व.का.	९८४२७२४८६४	
३१	व.र.	टंकमणि कोईराला	देउमाई सव डि.व.का.	९८४२६५७९८९	
३२	व.र.	अमृत कुमार कट्टेल	देउमाई सव डि.व.का.	९८६२९६०७५५	
३३	व.र.	निरन सुजी	चुलाचुली सव डि.व.का.	९८०७९००४२८	

फाकफोकथुम सव डिभिजन अन्तरगत कार्यरत कर्मचारीहरूको विवरण					
३४	स.पाँ.	मदन ढुंगाना	फाकफोकथुम सव डि.व.का.	९८५२६८०४०३	
३५	व.र.	जलेश्वर यादव	फाकफोकथुम सव डि.व.का.	९८६२७६२७११	
३६	व.र.	रश्मी थेवे	फाकफोकथुम सव डि.व.का.	९८२४३८८४२७	
३७	व.र.	अशोक बोम्जन	फाकफोकथुम सव डि.व.का.	९८४४६१२२७१	
माडसेबुड सव डिभिजन अन्तरगत कार्यरत कर्मचारीहरूको विवरण					
३८	व.अ.	सुरज निरौला	माडसेबुड सव डि.व.का.		अध्ययन विदा
	स.पाँ.	मदन ढुंगाना	माडसेबुड सव डि.व.का.	९८५२६८५६०९	
३९	व.र.	कुवेर अधिकारी	माडसेबुड सव डि.व.का.	९८१६०१३५९३	
४०	व.र.	केत्र बहादुर कटवाल	माडसेबुड सव डि.व.का.	९८२४९२८५३०	
माईजोगमाई सव डिभिजन अन्तरगत कार्यरत कर्मचारीहरूको विवरण					
४१	व.अ.	नुर महम्मद मिँया	माईजोगमाई सव डि.व.का	९८४१५२७९७३	
४२	स.पाँ.	होमचन्द्र गौतम	रोड सव डि.व.का.	९८५२६८०९५२	
४३	व.र.	प्रदिप विष्ट	माईजोगमाई सव डि.व.का	९८०३२९९०४५	
४४	व.र.	सुरेश थेवे	माईजोगमाई सव डि.व.का	९८४४५०२०९२	
४५	व.र.	सुभास अधिकारी	माईजोगमाई सव डि.व.का	९८१४९७८४२२	
सुर्योदय सव डिभिजन अन्तरगत कार्यरत कर्मचारीहरूको विवरण					
	व.अ.	नुर महम्मद मिँया	सुर्योदय सव डि.व.का.	९८४१५२७९७३	
४६	स.पाँ.	उषा राई	सुर्योदय सव डि.व.का.	९८४२९४३३९२	
४७	व.र.	गंगा खतिवडा	सुर्योदय सव डि.व.का.	९८४२६७९२०१	
४८	व.र.	हरि बहादुर कार्की	सुर्योदय सव डि.व.का.		
४९	व.र.	यञ्चनाथ खनाल	सुर्योदय सव डि.व.का.	९८५२६७९३५७	
५०	व.र.	भोज कुमार घिमिरे	सुर्योदय सव डि.व.का.	९८४२३४५३५०	
रोड सव डिभिजन अन्तरगत कार्यरत कर्मचारीहरूको विवरण					
५१	स.पाँ.	हरि प्रसाद लिम्बु	डि.व.का. इलाम	९८६३६१६४६५	
५२	जमदार	माधव अधिकारी	चुलाचुली सव डि.व.का.	९८४२६९८८०१	
५३	व.र.	लोकहरी बखरेल	रोड सव डि.व.का.	९८०७९०४९१५	
५४	व.र.	हरि प्रसाद काफ्ले	रोड सव डि.व.का.	९८१७९०२५५३	
५५	स.व.र.	मनजित राई	रोड सव डि.व.का.	९८०७०५५५२२	
५६	स.व.र.	शम्भु प्रधान	रोड सव डि.व.का.	९८४२७११८९२	
माई सव डिभिजन अन्तरगत कार्यरत कर्मचारीहरूको विवरण					
५७	स.पाँ.	मनिषा कार्की	माई सव डि.व.का.	९८४६३६५०६४	
५८	जमदार	गणेश नेपाल	माई सव डि.व.का.	९८४२६२४६९०	
५९	व.र.	इश्वरी घिमिरे	माई सव डि.व.का.	९८१५०७४३८७	
६०	व.र.	धन बहादुर तामाङ	माई सव डि.व.का.		
६१	व.र.	मेदनी बुढाथोकी	माई सव डि.व.का.	९८४२७४३७९	
६२	व.र.	इन्द्रलाल खतिवडा	माई सव डि.व.का.	९८४२६३६५६१	
६३	स.व.र.	नर बहादुर कार्की	माई सव डि.व.का.	९८४२५७१८७९	
६४	स.व.र.	इन्द्र बहादुर तामाङ	माई सव डि.व.का.	९८४२६३३५३१	
६५	स.व.र.	मन कुमार तामाङ	माई सव डि.व.का.	९८१८५२७५१६	

चुलाचुली सव डिभिजन अन्तरगत कार्यरत कर्मचारीहरूको विवरण					
	व.अ.	राज कुमार श्रेष्ठ	चुलाचुली सव डि.व.का.	९८५२६८५६९०	
६६	फरेष्टर	जनक सापकोटा	चुलाचुली सव डि.व.का.		अध्ययन विदा
६७	जमदार	मदन प्रसाद न्यौपाने	रोड सव डि.व.का.	९८५२०२८६९७	
६८	व.र.	मन वहादुर निरौला	चुलाचुली सव डि.व.का.	९८६३६२७८५०	
६९	स.व.र.	टिका प्रसाद गुरुङ	चुलाचुली सव डि.व.का.	९८४५१२६७८०	
७०	स.व.र.	पदम लाल लिम्बु	चुलाचुली सव डि.व.का.	९८४२६३६४३०	
७१	स.व.र.	रुद्र कुमार प्रधान	चुलाचुली सव डि.व.का.	९८४२७०४७८६	
७२	स.व.र.	याद वहादुर गुरुङ	चुलाचुली सव डि.व.का.		

अनुसूची-२
चौथो त्रैमासिक सहित वार्षिक प्रगति

सि.नं.	कार्यक्रमको नाम	भौतिक प्रगति (चौथो)	वित्तिय प्रगति (चौथो)	भौतिक प्रगति (वार्षिक)	वित्तिय प्रगति (वार्षिक)	कै
१	डिभिजन वन कार्यालयहरू	९८.६६%	८२.८४%	९८.९७%	८७.९७%	
२	डिभिजन वन कार्यालयहरू (वन सुरक्षा, संघीय सशर्त अनुदान)	१००%	१००%	१००%	८७.०५%	
३	वन तथा भू-संरक्षण (संघीय सशर्त अनुदान)	१००%	१००%	१००%	८९.०३%	
४	प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम	१००%	१००%	१००%	९८.७३%	
५	प्रदेश हरित अभियान कार्यक्रम	१००%	९९.६२%	१००%	९६.७७%	
६	वातावरण संरक्षण कार्यक्रम	१००%	१००%	१००%	९९.८३%	
७	राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम (संघीय सशर्त अनुदान)	१००%	१००%	१००%	९९.९४%	
८	वन्यजन्तु तथा बासस्थान संरक्षण कार्यक्रम	१००%	१००%	१००%	९९.९४%	
९	जडिबुटी विकास कार्यक्रम (संघीय सशर्त अनुदान)	१००%	१००%	१००%	९२.४९%	
१०	जडिबुटी विकास कार्यक्रम	१००%	१००%	१००%	९९.८९%	

अनुसूची-३

क) राजश्व सम्बन्धी विवरण
वार्षिक प्रगति विवरण

सि.नं.	विवरण	राजश्व रकम रु.	कैफियत
१	अन्य सेवा शुल्क तथा विक्री	१७,७७०,४४१.३	
२	अन्य प्रशासनिक सेवा शुल्क	१९,१५०.०	
३	वन क्षेत्रको रोयल्टी	४२८,५०२.४	
४	बेरुजु दाखिला	३२२,०७०.०	
५	अन्य राजश्व (वेवारिसे/मुद्दामा बरामद काठ विक्री)	२,७२५,५८७.०	
जम्मा		२१,२६५,७५०.७	

ख) मू.अ.कर सम्बन्धी विवरण
वार्षिक प्रगति विवरण

सि.नं.	विवरण	राजश्व रकम रु.	परिमाण
१	सामुदायिक वन	३,९५४,२१५.०	28,245.68 क्यू.फि.
२	राष्ट्रिय वन लिलाम	४२९,५८२.०	2,763.59 क्यू.फि.
३	साइकल लिलाम	९,१००.०	135 वटा
४	जि.व.पै.आ.स.	१३७,८७९.०	744.98 क्यू.फि.
५	निजी वन	२२१,७५८,१६९.०	57,93,245.85 क्यू.फि.
५	गैहकाष्ठ वन पैदावार	१२८,८१४.०	1,19,800 के.जि.
जम्मा		२२६,४१७,७५९.०	

अनुसूची-४

सूचना अधिकारीको विवरण



डाँडेभजन वन कार्यालय, इला

सूचना अधिकारी



नाम: गजेन्द्र कुमार श्रेष्ठ
पद: वन अधिकृत
तह: अधिकृतस्तर आठौँ
फोन नं. ९८५२६८५६९७
Email: dfoilamyojana@gmail.com